



स्थानिय राजपत्र

खण्ड .१ संख्या. ७ मिति: २०७५/६/२२

कोशी गाउपलिका सुनसरीद्वारा प्रकाशित

कोशी गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको कानून स्थानिय सरकार सचालन ऐन २०७४ को दफा १०२ बमोजिम सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ।

भाग-१

न्यायिक समितिले उजुरिको कारबाही किनारा गर्दा अपनाउनुपर्णे कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बोनेको कानून - २०७५

प्रस्तावना: न्यायिक समितिले प्रचलित कानून बमोजिम उजुरीको कारबाही र किनारा गर्दा अपनाउनुपर्णे कार्यविधि तय गरी स्पष्टता, एकस्थपता एवं पारदर्शिता कायम गरी कानूनको शासन तथा न्याय प्रतिको जनविकास कायम राखी रहनको लागि प्रचलनमा रहेको संघीय कानूनमा भए देखि बोहेक थप कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२१ को उपधारा (१) बमोजिम कोशी गाउँसभाले यो ऐन बनाएको छ ।

परिच्छेद .१
प्रारम्भिक

- संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "न्यायिक समिति ले उजुरीको कारबाही किनारा गर्दा अपनाउन्पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बोनेको कानून-२०७५"
- (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
१. परिभाषा: विषय वा प्रसङ्गले अको अर्थ नलागेमा यस ऐनमा;
- (क) "उजुरी" भन्नाले समिति समक्ष परेको उजुरीबाट शुरू भएको प्रचलित कानून बमोजिम समितिले कारबाही र किनारा गर्न उजुरी समझनुपर्दछ ।
- (ख) "खामोने"भन्नाले तोकिएको सम्पत्तिको मत्यांकन गरिदा खामोउने हदलाई समझनुपर्दछ ।
- (ग) "चलन चलाईदिने"भन्नाले लिण्य व्याप्ति हक अधिकार प्राप्त भएको व्यक्तिलाई कुनै वस्तु वा सम्पत्ति भोग गर्न दिने कार्यलाई समझनुपर्दछ ।
- (घ) "जमानातभन्नाले" कुनै व्यक्ति वा सम्पत्तिलाई न्यायिक समितिले चाहेको व्यबहतमा उपस्थित वा हाजिर गराउन लिएको जिम्मा वा उत्तरदायित्वलाई समझनुपर्दछ ।
- (ड) "तामेली" भन्नाले न्यायिक समितिको क्षेत्राधिकार भित्रका विवादहरूमा सम्बन्धित पक्षलाई बुझाईने म्याद, सुचना, आदेश, पूर्णी वा जानकारी पत्र रितपूर्वक बुझाउने कार्यलाई समझनुपर्दछ ।
- (च) "तायदात" भन्नाले सम्पत्तिको विवरण वा गन्ती गरेको संख्या जनिने व्यहोरा वा सम्पत्तिको फाँटबारी वा लगातलाई समझनुपर्दछ ।

- (छ) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बोनेको नियममा तोकिए बमोजिम समझनुपर्दछ ।
- (ज) "दरपीठ" भन्नाले न्यायिक समिति समक्ष पेश हुन आएका कुनै कागजपत्रको सम्बन्धमा रित नपुगे वा कानूनले दर्ता नहुने वा नलाग्ने भएमा त्यसको पछाडिपाई दोको कारण र अवस्था जनाइ अधिकारप्राप्त अधिकारिले लेखिदिने निर्देशन वा व्यहोरलाई समझनुपर्दछ ।
- (झ) "नामेसी" भन्नाले कुनै व्यक्तिको नाम, थर र वतन समेतको विस्तृत विवरण खुलाइएको व्यहोरलाई समझनुपर्दछ ।
- (ञ) "नालिश" भन्नाले कुनै विवादको विषयमा दफा ८ बमोजिम दिएको उजुरी, निवेदन वा फिराद समझनुपर्दछ ।
- (ट) "निण्य किताब" भन्नाले समितिले उजुरीमा गरेको निण्यको अभिलेख राखको लागि खडा गरेको उजुरीमा संक्षिप्त उल्लेख भएको किताब समझनुपर्दछ ।
- (ट) "पन्चकृति" मोला" भन्नाले पञ्च भलाईले सम्पत्तिको स्थलगात तथा स्थानीय अवलोकन मूल्यांकन गरी विक्री वितरण हुनसक्ने उचित ठहराएर निश्चित गरेको मूल्यलाई समझनुपर्दछ ।
- (ड) "पेशी" भन्नाले न्यायिक समिति समक्ष निण्यार्थ पेश हुने विवादहरूमा पक्षहरूलाई उपस्थित गराइ सुनुवाइ गर्ने कामलाई समझनुपर्दछ ।

- (ङ) "प्रतिवादी" भन्नाले बाबीले जसका उपर उजुरी दर्ता गर्दछ सो व्यक्ति वा संस्था समझनुपर्छ ।
- (ण) "वकपक्ष" भन्नाले विवाद सम्बन्धमा जानकार भई साक्षीको रूपमा व्यक्त गरेका कुरा लेखिने वा लेखिएको कागजाई समझनुपर्छ ।
- (त) "बन्द ईजलास" भन्नाले न्यायिक समिति अन्तर्गत निरूपण हुने विवादहरू मध्ये गोप्य प्रकृतिको विवाद भएको र सम्बद्ध पक्षहरूविच गोपनियता कायम गर्न आवश्यक देखिएमा सम्बद्ध पक्षहरू मात्र सहभागी हुनेगरी प्रबन्ध गरीएको सुनवाई कक्षालाई समझनुपर्छ ।
- (थ) "बादी" भन्नाले कर्सै उपर समिति समक्ष उजुरी दर्ता गर्ने व्यक्ति वा संस्था समझनुपर्छ ।
- (द) "मूलतर्वी" भन्नाले न्यायिक समिति अन्तर्गत विचाराधीन मुद्दा अन्य अड्डा अदालतमा समेत विचाराधीन भइरहेहोको अवस्थामा न्यायिक समितिले निर्णय गर्दा अन्य विचाराधिन मुद्दामा प्रभावित हुने देखिएमा प्रभाव पार्ने मुद्दाको फैसला नभएसम्म प्रभावित हुने मुद्दा स्थिगित गर्ने कार्यलाई समझनुपर्छ ।
- (ध) "लगापात" भन्नाले घरजग्गा र त्यससँग अन्तरनिहित टहरा, बोट विरुचा, खुल्ला जमिन र त्यसमा रहेका सबैखाले संरचना वा चर्चेको जग्गाछेउछाउ, सेरोफेरो र सम्पूर्ण अवयवलाई समझनुपर्छ ।
- (न) "सदरस्थाहा" भन्नाले धरोटीमा रहेको रकमको लगत कट्टा गरी आमदानीमा वाढ्ने कार्यलाई समझनुपर्छ ।
- (प) "सभा" भन्नाले गाउँसमा समझनुपर्छ ।

- (फ) "समिति" भन्नाले न्यायिक समिति समझनुपर्छ र सो शब्दले स्थानीय ऐनको दफा ४८ को उपादान (६) बमोजिमको समितिलाई समेत जनाउनेछ ।
- (ब) "साल बसाली" भन्नाले होरेक वर्षको लागि छुट्टाछुट्ट हुने गरी प्रतिवर्षको निमित स्थायी रूपमा तय गरिएको शर्त समझनुपर्छ ।
- (भ) "स्थानीय ऐन" भन्नाले "स्थानीय सरकार सञ्चालन ऐन, २०७४" समझनुपर्छ ।
- (म) "संविधान" भन्नाले नेपालको संविधान समझनुपर्छ ।

परिच्छेद ३

समितिको अधिकार

- उजुरीमा निर्णय सम्बन्धी काम: समितिमा दर्ता भएका उजुरी वा उजुरीको निर्णय गर्ने वा दर्ता भएको नालिश वा उजुरीको कुनै व्याहोराले लगत कट्टा गर्ने अधिकार समितिलाई मात्र हुनेछ ।
- निर्णय सम्बन्धी बोहेक अन्य काम: (१) दफा ३ मा उल्लेख भएको वा प्रचलित कानूनले समिति वा समितिको सदस्यले नै गर्ने भन्ने व्यवस्था गरेको वा कार्यको प्रकृतिले समिति वा समितिको सदस्यले नै गर्नुपर्ने स्पष्ट भैरहेको देखि बाहेकको अन्य कार्यहरू यस ऐनमा तोकिएको कर्मचारी र त्यसरी नतोकिएकोमा समितिले निर्णय गरी तोकेको वा अधिकार प्रदान गरेको कर्मचारीले गर्नुपर्नेछ ।
- तोकिएको शाखा प्रमुख वा तोकिएका अन्य कर्मचारीले यस ऐन र प्रचलित कानून बोजिम तोकिएको काम गर्दा

समितिको संयोजक वा समितिले तोकेको सदस्यको प्रत्यक्ष निर्देशन, देखोदेख र नियन्त्रणमा रही गर्नुपर्नेछ ।

४. यस ऐन बमोजिम कार्यविधि अवलम्बन गर्नुपर्नेछ । उजुरी वा उजुरीको कारबाही र किनारा गर्दा प्रचलित र सम्बन्धित संघीय कानूनमा स्पष्ट उल्लेख भए देखि वाहेक यस ऐन बमोजिमको कार्यविधि अवलम्बन गर्नुपर्नेछ ।

५. समितिले हेतु: समितिलाई देहाय बमोजिमको उजुरीहरूमा कारबाही र किनारा गर्ने अधिकार रहनेछ:

(क) स्थानीय ऐनको दफा ४७ अन्तर्गतको उजुरी,

(ख) मेलमिलाप ऐन, २०६८ अनुसार मेलमिलापको लागि गाउँपालिकामा प्रेषित उजुरी,

(ग) संविधानको अनुसूची-८ अन्तर्गतको एकल अधिकार अन्तर्गत सभाले बनाएको कानून बमोजिम निरूपण हुने गरी सेरिजित उजुरी, तथा

(घ) प्रचलित कानूनले गाउँपालिकाले हेतु भनि तोकेका उजुरीहरू ।

६. समितिको क्षेत्राधिकार: समितिले दफा ६ अन्तर्गतका मध्ये देहाय बमोजिमका उजुरीहरूमा मात्र क्षेत्राधिकार ग्रहण गर्ने तथा कारबाही किनारा गर्नेछ:

(क) व्यक्तिको हकमा उजुरीका सबै पक्ष गाउँपालिकाको भैगोलिक क्षेत्राधिकार भित्र बसोबास गरीरहेको,

(ख) प्रचलित कानून र संविधानको भाग ११ अन्तर्गतको कुनै अदालत वा न्यायाधीकरण वा निकायको क्षेत्राधिकारभित्र नरहेको,

- (ग) गाउँपालिकाको क्षेत्राधिकार भित्र परेका कुनै अदालत वा निकायबाट मेलमिलाप वा मिलापात्रको लागि प्रेषित गरीएको,
- (घ) अचल सम्पति समावेश रहेको विषयमा सो अचल सम्पति गाउँपालिकाको भैगोलिक क्षेत्राधिकार भित्र रहिरहेको, तथा
- (ङ) कुनै घटनासँग सम्बन्धित विषयवस्तु रहेकोमा सो घटना गाउँपालिकाको भैगोलिक क्षेत्र भित्र रहेको ।
- परिच्छेद-३
- उजुरी तथा प्रतिबाद दर्ता
७. बिबाद दर्ता गर्ने: (१) कर्से उपर विवाद दर्ता गर्दा वा उजुरी चलाउँदा प्रचलित कानून बमोजिम हकैदैया पुगेको व्यक्तिले समितिको तोकिएको शाखासमक्ष उजुरी दर्ता गर्नसक्नेछ ।
- (२) उपदफा (१) बमोजिम उजुरी दिदा यस ऐन तथा प्रचलित कानून बमोजिम खुलाउन्पर्ने कुरा सबै खुलाई तथा पुर्णिमाउन्पर्ने प्रक्रिया सबै पुरागरी अनुसूची-१ बमोजिमको हाँचामा दिनुपर्नेछ ।
- (३) उपदफा (२) मा लेखिए देखि बाहेकउजुरीमा देहाय बमोजिमको व्यहोरा समेत खुलाउनपर्नेछ:
- (क) बादीको नाम, थर, वतन र निजको बाषू र आमा, तथा थाहा भएसम्म बाजे र बज्ये को नाम;
- (ख) प्रतिबादीको नाम, थर र थाहा भएसम्म निजको बाषू र आमाको नाम, थर र स्थान पता लागेनारी स्पष्ट खुलेको वतन;
- (ग) गाउँपालिकाको नाम सहित समितिको नाम;

- (घ) उजुरी गर्नपरेको व्यहोरा र सम्पूर्ण विवरण;
- (ङ) गाउँपालिकाले तोके अनुसारकोदस्तुर बुझाएको रसिद वा निस्सा;
- (च) समितिको क्षेत्राधिकार भित्रको उजुरी रहेको व्यहोरा र सम्बन्धित कानून;
- (छ) बादीले दाढी गरेको विषय र सोसँग सम्बन्धित प्रमाणहरू;
- (ज) हदम्याद लाग्ने भएमा हदम्याद रहेको तथा हकदेया पुगेको सम्बन्धी व्यहोरा;
- (झ) कुनै सम्पत्तिसँग सम्बन्धित विषय भएकोमा सो सम्पत्ति चल भए रहेको स्थान, अवस्था तथा अचल भए चारकिल्ला सहितको सबै विवरण ।
- (ञ) प्रचलित कानूनमा कुनै विशेष प्रक्रिया वा ठाँचा वा अन्य केहि उल्लेख भएको रहेछ भने सो सन्दर्भमा आवश्यक विवरण समेत खुलेको हुनपर्नेछ ।
- (ञ) कुनै किसिमको क्षतिपूति भराउनपर्न अथवा बाढा लगाउनपर्न अवस्थाको लागि सम्बन्धित अचल सम्पत्तिको विवरण बाढा वा चलानको लागि सम्बन्धित अचल सम्पत्तिको विवरण खुलेको हुनपर्नेछ ।
८. विवाद दर्ता गरी निस्सा दिने: (१) उजुरी प्रशासकले दफा द बमोजिम प्राप्त उजुरी दर्ता गरी बाढीलाई तरेख तोकि अनुसूची-२ बमोजिमको ठाँचामा विवाद दर्ताको निस्सा दिनपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम तरेख दिनु पर्ने अवस्थामा तरेख तोकदा अनुसूची-३ बमोजिमको ठाँचामा तरेख

भर्पाई खडा गरी सम्बन्धित पक्षको दस्तखत गराई मिसिल सामेल राख्नपर्छ ।

- (३) उपदफा (२) बमोजिम तरेख भर्पाईमा तोकिएको तरेख तथा उक्त मितिमा हुने कार्य समेत उल्लेख गरी सम्बन्धित पक्षलाईअनुसूची-४ बमोजिमको ठाँचामा तरेख पर्चा दिनपर्नेछ ।
९. उजुरी दरपीठ गर्ने: (१)उजुरी प्रशासकले दफा द बमोजिम पेश भएको उजुरीमा प्रक्रिया नपुगेको देखिएपुरा गर्नुपर्ने देहायको प्रक्रिया पुरा गरी अथवा खुलाउनपर्न देहायको व्यहोरा खुलाइ ल्याउन भन्ने व्यहोरा लेखि पाच दिनको समय तोकि तथा विवाद दर्ता गर्न निमिल्ने भए सो को कारण सहितको व्यहोरा जनाई दरपीठ गरेमाबाढीलाई उजुरी फिर्ता दिनपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम प्रक्रिया नपुगेको भनि दरपीठ गरी फिर्ता गरेको उजुरीमा दरपीठमा उल्लेख भए बमोजिमको प्रक्रिया पुरा गरी पाच दिनभित्र ल्याएमा दर्तागरिदिनपर्द ।
- (३) उपदफा (१) बमोजिमको दरपीठ आदेश उपर विच नबुझ्ने पक्षले सो आदेश भएको मिलिले तिन दिन भित्र उक्त आदेशको विळङ्घदमा समिति समक्ष निवेदन दिनसक्नेछ ।
- (४) उपदफा (३) बमोजिम दिएको निवेदन व्यहोरा मनासिब देखिए समितिले उपदफा (१) बमोजिमको दरपीठ बदर गरी विवाद दर्ता गर्न आदेश दिनसक्नेछ ।

(५) उपदफा (४) बमोजिम आदेश भएमा उजुरी प्रशासकले त्यस्तो विवाद दर्ता गरी अरु प्रक्रिया पुरा गर्नुपर्नेछ ।

१०. दर्ता गर्न नहुने: उजुरी प्रशासकले दफा द बमोजिम पेश भएको उजुरीमा देहाय बमोजिमको व्यहोरा ठिक भएनभएको जाँच गरी दर्ता गर्न नमिल्ने देखिएमा दफा १० बमोजिमको प्रक्रिया पुरा गरी दरपीठ गर्नुपर्नेछ:

- (क) प्रचलित कानूनमा हदम्याद तोकिएकोमा हदम्याद वा म्याद भित्र उजुरी परेनपरेको;
- (ख) प्रचलित कानून बमोजिम समितिको क्षेत्राधिकार भित्रको उजुरी रहेनरहेको;
- (ग) कानून बमोजिम लाग्ने दस्तुर दाखिल भएनभएको;
- (घ) कुनै सम्पति वा अधिकारसँग सम्बन्धित विषयमा विवाद निरूपण गर्नुपर्ने विषय उजुरीमा समावेश रहेकोमा त्यस्तो सम्पति वा अधिकार विषयमा उजुरी गर्न बादीको हक स्थापित भएको प्रमाण आवश्यक पर्नेमा सो प्रमाण रहेनरहेको;
- (ङ) उक्त विषयमा उजुरी गर्ने हकदैया बादीलाई रहेनरहेको;
- (च) लिखितमा पुरागर्नुपर्ने अन्य रित पुगेनपुगेको; तथा
११. दोहोरे दर्ता गर्न नहुने: (१) यस ऐनमा जुनसुकै कुरा लोखिएको भए तापनि प्रचलित कानून बमोजिम समिति वा अन्य कुनै अदालत वा निकायामा कुनै पक्षले उजुरिगरी समिति वा उक्त अदालत वा निकायबाटउजुरीमा उल्लेख भएको विषयमा प्रमाण बुझि वा नबुझि विवाद निरोपण भैसकेको विषय रहेको छ भने सो उजुरीमा रहेका पक्ष

विपक्षको बीचमा सोहि विषयमा समितिले उजुरी दर्ता गर्ने र कारबाही गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिम दर्ता गर्न नमिल्ने उजुरी भुलवश दर्ता भएकोमा सो व्यहोरा जानकारी भएपछि उजुरी जुनसुकै अवस्थामा रहेको भए पनि समितिले उजुरी खोरेज गर्नुपर्नेछ ।

१२. उजुरीसाथ लिखित प्रमाणको सङ्कल पेश गर्नुपर्ने: उजुरीसाथ पेश गर्नु पर्ने प्रत्येक लिखित प्रमाणको सङ्कल र कम्तिमा एक प्रति नक्ल उजुरीसाथै पेश गर्नुपर्नेछ र उजुरी प्रशासकले त्यस्तो लिखितमा कुनै कैफियत जानाउनुपर्ने भए सो जनाइ सो प्रमाण सम्बन्धित मिसिलमा राखेछ ।

१३. उजुरीतथा प्रतिवाद दर्ता दस्तुर: (१) प्रचलित कानूनमा बिवाद दर्ता दस्तुर तोकिएकोमा सोहि बमोजिम तथा दस्तुर नतोकिएकोमा एक सय रुपैयाँ बुझाउनुपर्नेछ ।

(२) प्रचलित कानूनमा प्रतिवाद दर्ता दस्तुर नलाग्ने भनेकोमा बाहेक एक सय रुपैयाँ प्रतिवाद दर्ता दस्तुर लाग्नेछ ।

१४. प्रतिवाद पेश गर्नुपर्ने: (१) प्रतिवादिले दफा २० बमोजिम म्याद वा सूचना प्राप्त भएपछि म्याद वा सूचनामा तोकिएको समयावधि भित्र उजुरी प्रशासक समक्ष आफे वा वरेस मार्फत लिखित प्रतिवाद दर्ता गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रतिवाद पेश गर्दा प्रतिबादिले भएको प्रमाण तथा कागजातका प्रतिलिपि साथै संलग्न गरी पेश गर्नुपर्नेछ ।

(३) प्रतिवादिले लिखित व्यहोरादिँदा अनुसूची-५ बमोजिमको ढाँचामा दिनुपर्नेछ ।

- १५. प्रतिवाद जौच गर्ने:** (१) उजुरी प्रशासकले दफा १५ बमोजिम पेश भएको प्रतिवाद जौच गरि कानून बमोजिमको रित पुगेको तथा म्याद भित्र पेश भएको देखिए दर्ता गरी समिति समाझ पेश हुने गरी मिसिल सामेल गर्नुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम प्रतिवाद दर्ता हुने भएमा उजुरी प्रशासकले प्रतिबादीलाई बाढी मिलानको तरेख तोक्नुपर्नेछ ।
- १६. लिखतमा पुरागर्नुपर्ने सामान्य रित:** (१) प्रचलित कानून तथा यस ऐनमा अन्यत्र लेखिए देखि बाहेक समिति समझ दर्ता गर्न ल्याएका उजुरी तथा प्रतिवादमा देहाय बमोजिमको रित समेत पुरा गर्नुपर्नेछ ।
- (क) एफोर साइज को नेपाली कागजमा बायाँ तर्फ पाँच सेन्टिमिटर, पहिलो पृष्ठमा थीरतर्फ दश सेन्टिमिटर र तयसपछिको पृष्ठमा पाँच सेन्टिमिटर छोडेको तथा प्रत्येक पृष्ठमा बत्तिस हरफमा नवाडाई कागजको एकातर्फ मात्र लेखिएको ।
- (ख) लिखत दर्ता गर्न ल्याउने प्रत्येक व्यक्तिले लिखतको प्रत्येक पृष्ठको शीर पुछारमा छोटकरी दस्तखत गरी अन्तिम पृष्ठको अन्त्यमा लेखात्मक तथा ल्याचे सहिष्णुप गरेको ।
- (ग) कुनै कानून व्यवसायीले लिखत तथार गरेको भए निजले पहिलो पृष्ठको बायाँ तर्फ निजको कानून व्यवसायी दर्ता प्रमाणपत्र नंबर, नाम र कानून व्यवसायीको किसिम खुलाई दस्तखत गरेको, तथा
- (घ) लिखतको अन्तिम प्रकरणमा यस लिखतमा लेखिएको व्यहोरा ठिक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहूला बुझाउला भन्ने उल्लेख गरी सो मुनि लिखत दर्ता गर्न ल्याएको वर्ष,

महिना र गते तथा वार खुलाई लिखत दर्ता गर्न ल्याउने व्यक्तिले दस्तखत गरेको, तर व्यहोरा पुराइ पेश भएको लिखत लिनलाई यो उपदफाले बाधा पारेको मानिने छैन ।

- (२) लिखतमा विषयहरू क्रमबद्ध रूपमा प्रकरण प्रकरण छुट्टाई संयमित र मर्यादित भाषामा लेखिएको हुनुपर्नेछ ।
- (३) लिखतमा पेटबोलिमा फेरेको स्थानको पहिचान हुने स्पष्ट विवरण र व्यक्तिको नाम, थर, ठेगाना तथा अन्य विवरण स्पष्ट खुलेको हुनुपर्नेछ ।
- (४) लिखत दर्ता गर्न ल्याउने वा समितिमा कुनै कागज गर्न आउनेले निजको नाम, थर र वतन खुलेको नागरिकता वा अन्य कुनै प्रमाण पेश गर्नुपर्नेछ ।
१७. नक्ल पेश गर्नुपर्ने: उजुरी वा प्रतिवाद दर्ता गर्न ल्याउनेले विपक्षीको लागि उजुरी तथा प्रतिवादको नक्ल तथा सलान लिखत प्रमाणहरूको नक्ल साथै पेश गर्नुपर्नेछ ।
१८. उजुरी वा प्रतिवाद संशोधन: (१) लिखत दर्ता गर्न ल्याउने पक्षले समितिमा दर्ता भइसकेको लिखतमा लेखाई वा टाइप वा मुद्रणको सामान्य त्रुटी सच्याउन निवेदन दिन सम्मेद्ध ।
- (२) उपदफा (१) बमोजिमको निवेदनमा माग बमोजिम सच्याउँदा दावी तथा प्रतिवादमा गरीएको माग वा दावीमा मुलभुत पक्षमा फरक नपर्ने र निकै सामान्य प्रकारको संशोधन माग गरेको देखेमा उजुरी प्रशासकले सो बमोजिम सच्याउन दिन सम्मेद्ध ।
- (३) उपदफा (२) बमोजिम संशोधन भएमा सो को जानकारी उजुरीको अर्को पक्षलाई दिनुपर्नेछ ।

परिच्छेद-४
म्याद तामेली तथा तोरेख

१९. म्याद सूचना तामेल गर्ने: (१) उजुरी प्रशासकले दफा ९ बमोजिम विवाद दर्ता भएपछि बढिमा दुई दिन भित्र प्रतिबादीका नाममा प्रचलित कानूनमा म्याद तोकिएको भए सोहि बमोजिम र नतोकिएको भए पन्थ दिनको म्याद दिई सम्बन्धित वडा कार्यालय मार्फत उक्त म्याद वा सूचना तामेल गर्न सक्नेछ।
- (२) उपदफा (१) बमोजिम म्याद वा सूचना तामेल गर्दा दफा ९ बमोजिमको उजुरी तथा उक्त उजुरी साथ पेश भएको प्रमाण कागजको प्रतिलिपि समेत संलग्न गरी पठाउनपर्नेछ।
- (३) उपदफा (२) मा जुन्सुकै कुरा लेखिएको भए तापनि एक भन्दा बढि प्रतिबादीलाई म्याद दिनुपर्दा प्रमाणकागजको नक्कल कुनै एकजना मुल प्रतिबादीलाई पठाई बाँकिको म्यादमा प्रमाणकागजको नक्कल फलानाको म्याद साथ पठाइएको छ भन्ने व्यहोरा लेखि पठाउनपर्नेछ।
- (४) उपदफा (१) बमोजिम प्राप्त भएको म्याद वडा कार्यालयले बढिमा तिन दिन भित्र तामेल गरी तामेलीको व्यहोरा खुलाई समितिमा पठाउनु पर्नेछ।
- (५) उपदफा (१) बमोजिम म्याद तामेल हुन नसेको देहाय बमोजिमको विद्युतीय माध्यम वा पत्रिकामा सूचना प्रकाशन गरेर म्याद तामेल गर्नुपर्नेछ।

- (क) म्याद तामेल गरिनुपर्ने व्यक्तिको कुनै फ्याक्स वा ईमेल वा अन्य कुनै अभिलेख हुन सक्ने विद्युतीय माध्यमको ठेगाना भए सो माध्यमबाट;
- (ख) प्रतिबादीले म्याद तामेली भएको जानकारी पाउन सर्कने मनासिव आधार छ भन्ने देखिएमा समितिको निर्णयबाट कुनै स्थानीय दैनिक पत्रिकामा सूचना प्रकाशन गरेर वा स्थानीय एफ.एम. रेडियो वा स्थानीय टेलिभिजनबाट सूचना प्रसारण गरेर, वा
- (ग) अन्य कुनै सरकारी निकायबाट म्याद तामेल गराउँदा म्याद तामेल हुन सक्ने मनासिव कारण देखिएमा समितिको आदेशबाट ल्यस्तो सरकारी निकाय मार्फत।
- (द) यस ऐन बमोजिम म्याद जारी गर्नुपर्दा अनुसूची-६ बमोजिमको ढँचामा जारी गर्नुपर्नेछ।
२०. रोहवरमा राख्नुपर्ने: यस ऐन बमोजिम वडा कार्यालय मार्फत तामेल गरिएको म्यादमा सम्बन्धित वडाको अध्यक्ष वा सदस्य तथा कमितिमा दुईजना स्थानीय भलादमि रोहवरमा राख्नुपर्नेछ।
२१. रीत बेरीत जाँच गर्ने: (१) उजुरी प्रशासकले म्याद तामेलीको प्रतिवेदन प्राप्त भएपछि रीतपूर्वकको तामेल भएको छ वा छैन जाँच गरी आवश्यक भए सम्बन्धित वडा सचिवको प्रतिवेदन समेत लिई रीतपूर्वकको देखिए मिसिल तामेल राखि तथा बेरीतको देखिए बदर गरी पुनः म्याद तामेल गर्न लगाई तामेली प्रति मिसिल सामेल राख्नुपर्नेछ।

(२) उपदफा (१) बमोजिम जाँच गर्दा सम्बन्धित कर्मचारीले बदनियत राखि कार्यगिरीको देखिए उजुरी प्रशासकले सो व्यहोरा खुलाई समिति समझ प्रतिवेदन पेश गर्नुपर्नेछ ।

(३) उपदफा (२) बमोजिमको प्रतिवेदनको व्यहोरा उपयुक्त देखिए, समितिले सम्बन्धित कर्मचारी उपर कारबाहीको लागि कार्यपालिका समक्ष लेखि पठाउनसक्नेछ ।

२२. तोरेखमा राख्नु पर्ने: (१) उजुरी प्रशासकले दफा ९ बमोजिम विवाद दर्ता गरेपछि उजुरीकर्तालाई र दफा १६ बमोजिम प्रतिवाद दर्ता गरेपछि प्रतिवादीलाई तोरेख तोकि तोरेखमा राख्नुपर्छ ।

(२) उजुरीका पक्षहरूलाई तोरेख तोकदा तोरेख तोकिएको दिन गरिने कामको व्यहोरा तोरेख भएपाई तथा तोरेख पर्चामा खुलाई उजुरीका सबै पक्षलाई एके मिलानको मिति तथा समय उल्लेख गरी एके मिलानको तोरेख तोकनुपर्छ ।

(३) उपदफा (२) बमोजिम तोरेख तोकिएको समयमा कुनै पक्ष हाजिर नभए पनि तोकिएको कार्य सम्पन्न गरी अर्को तोरेख तोकनुपर्न भएमा हाजिर भएको पक्षलाई तोरेख तोकि समयमा हाजिर नभई पछि हाजिर हुने पक्षलाई अधि हाजिर भई तोरेख लाने पक्षसँग एके मिलान हुनेगरी तोरेख तोकनुपर्छ ।

(४) यस दफा बमोजिम तोकिएको तोरेखमा उपस्थित भएका पक्षहरूलाई साथै राखि समितिले उजुरीको कारबाहि गर्नुपर्छ ।

(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तपनि तोकिएको तोरेखमा कुनै पक्ष उपस्थित नभए पनि समितिले विवादको विषयमा कारबाही गर्न बाधा पर्नेछन् ।

१२३. समितिको निण्य बमोजिम हुने: समितिले म्याद तामली सम्बन्धमा प्रचलित कानून तथा यस ऐनमा लेखिए देखि बोहेको विषयमा आवश्यक प्रक्रिया निर्धारण गर्न सक्नेछ ।

परिच्छेद-५

सुनवाई तथा प्रमाण बुझ्ने सम्बन्धमा

२४. प्रारम्भिक सुनवाई: (१) मेलमिलापबाट विवाद निरूपण हुन नसकी समितिमा आएका विवाद प्रतिवाद दर्ता वा बयान वा सो सरहको कुनै कार्य भएपछि सुनवाईको लागि पेश भएको विवादमा उपलब्ध प्रमाणका आधारमा तत्काल निर्णय गर्न सकिने भएमा समितिले विवाद पेश भएको पहिलो सुनवाईमा नै निर्णय गर्न सक्नेछ ।

(२) समिति समक्ष पेश भएको विवादमा उपदफा (१) बमोजिम तत्काल निर्णय गर्न सकिने नदेखिएमा समितिले देहाय बमोजिमको आदेश गर्न सक्नेछ:-

(क) विवादमा मुख नमिलेको कुरामा यकिन गर्न प्रमाण बुझ्ने वा अन्य कुनै कार्य गर्ने;

(ख) विवादमा बुझनुपर्ने प्रमाण यकिन गरी पक्षवाट पेश गर्न लगाउने वा सम्बन्धित निकायबाट माग गर्न आदेश गर्ने;

(ग) मेलमिलापका सम्बन्धमा विवादका पक्षहरूसँग छलफल गर्ने; तथा

(घ) विवादका पक्ष उपस्थित भएमा सुनवाईको लागि तोरेख तथा पेशिको समय तालिका निर्धारण गर्ने ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तपनि समितिले स्थानीय ऐनको दफा ४७ को उपदफा (२)

बमोजिमको उजुरीमा मेलमिलापको लागि पठाउने आदेश

गर्नुपर्नेछ ।

२५. प्रमाण दाखिल गर्ने: बादी वा प्रतिबादीले कुनै नव्या प्रमाण पेश गर्न अनुमति माग गरी निवेदन पेश गरेमा उजुरी प्रशासकले सोहि दिन लिन सक्नेछ ।

२६. लिखत जाँच गर्ने: (१) समितिले उजुरीमा पेश भएको कुनै लिखतको सत्यता परीक्षण गर्न रेखा वा हस्ताक्षर विशेषज्ञलाई जाँच गराउन जस्तै देखेमा सो लिखतलाई असत्य भन्ने पक्षबाट परीक्षण दस्तुर दाखिल गर्न लागाई रेखा वा हस्ताक्षर विशेषज्ञबाट लिखत जाँच गराउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम जाँच गर्दा मनसिक माफिकको समय तोकि आदेश गर्नुपर्नेछ र समय भित्र जाँच सम्पन्न हुनको लागि यथासम्भव व्यवस्था गर्नुपर्नेछ ।
(३) उपदफा (१) बमोजिम जाँच गर्दा लिखत असत्य ठहरीएमा लिखत सत्य रहेको भन्ने पक्षबाट लागेको दस्तुर असल गरी उपदफा (१) बमोजिम दस्तुर दाखिल गर्ने पक्षलाई भराइदिनुपर्न्छ ।

२७. साक्षी बुझ्ने: (१) समितिबाट साक्षी बुझ्ने आदेश गर्दा साक्षी बुझ्ने दिन तोकि आदेश गर्नुपर्नेछ । साक्षी राख्दा बटीमा ५ जना राख्न पर्ने ।

(२) उपदफा (१) बमोजिम आदेश भएपछि उजुरी प्रशासकले उजुरीको पक्षलाई आदेशमा उल्लेख भएको स्मितिमा साक्षी बुझ्ने तरेख तोक्नुपर्नेछ ।

(३) साक्षी बुझ्ने तरेख तोकिएको दिनमा आफ्नो साक्षी समिति समक्ष उपस्थित गराउनु सम्बन्धित पक्षको दाखिल्च हुन्नेछ ।

२८. समितिको तर्फबाट बकपत्र गराउने: (१) यस ऐनमा अन्यत्र जनसुक्ते कुरा लेखिएको भए तापनि नाबालक वा अशक्त वा वृद्धवृद्धा पक्ष रहेको उजुरीमा साक्षी बकपत्रको लागि तोकिएको तरेखको दिन उपस्थित नमएको वा उपस्थित नगराइएको साक्षीलाई समितिले म्याद तोकि समितिको तर्फबाट झिकाई बकपत्र गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम साक्षी झिकाउदा बकपत्र हुने तरेख तोकि म्याद जारी गर्नुपर्नेछ र उजुरीका पक्षहरूलाई समेत सोहि मिलानको तरेख तोक्नुपर्नेछ ।
२९. साक्षी बकपत्र गराउने: (१) उजुरी प्रशासकले साक्षी बकपत्रको लागि तोकिएको दिन पक्षहरूसँग निजहरूले उपस्थित गराउन ल्याएका साक्षिको नामावली लिई समिति समक्ष पेश गर्नुपर्नेछ ।
(२) साक्षी बकपत्रको लागि तोकिएको तरेखको दिन उजुरीका सबै पक्षले साक्षी उपस्थित गराउन ल्याएको भए कार्यालय खुल्नासाथ तथा कुनै पक्षले साक्षी उपस्थित गराउन नल्याएको भए दिनको बाह बजेपछि समितिले उपलब्ध भए सम्मका साक्षीको बकपत्र गराउनुपर्नेछ ।
३०. बन्देज गर्न सक्ने: (१) साक्षीको बकपत्र गराउँदा उजुरीको विषयवस्तु भन्दा फरक प्रकारको तथा साक्षी वा उजुरीको पक्षलाई अपमानित गर्ने वा झिझियाउने वा अनुचित प्रकारको

प्रश्न सोधिएमा समितिले त्यस्तो प्रश्न सोटनबाट पक्षलाई बन्देज गर्न सक्नेछ ।

(२) नाबालक वा वृद्ध वा असत्त वाविरामीले साक्षी बवन्नुपर्ने भई त्यस्तो उजुरीमा कुनै पक्षको उपस्थिति वा अन्य कुनै मनासिव कारणले साक्षीलाई बकपत्र गर्न अनुचित दबाव परेको वा पर्ने प्रबल सम्भावना रहेको छ भने समितिलाई लागेमा समितिले त्यस्तो पक्षको प्रत्यक्ष उपस्थितिलाई बन्देज गरी निजले साक्षीले नदेखे गरी मात्र उपस्थित हुन आदेश गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम ओदेश गरेमा साक्षीले नदेखे गरी पक्ष उपस्थित हुने च्यवस्था मिलाउने दायित्व समितिको हुनेछ ।

(४) उपदफा (१) वा (२) बमोजिम गर्दा समितिले उजुरिसँग सम्बन्धित आवश्यक प्रश्न तयार गरी समितिको तर्फबाट बकपत्र गराउन सक्नेछ ।

३१. पेशी सूची प्रकाशन गर्नुपर्ने: (१) उजुरी प्रश्नासकले प्रत्येक हसा शुक्रवार अगामी हसाको लागि पेशी तोकिएको बिवादहरूको सापाहिक पेशी सूची तथा तोकिएको दिन उक्त दिनको लागि पेशी तोकिएका बिवादहरूको पेशी सूची प्रकाशन गर्नेछ ।

(२) उपदफा (१) बमोजिमको सूची संयोजकले र निजको अनुपस्थितिमा निजले जिम्मेवारी तोकेको सदस्यले प्रमाणित गर्नुपर्नेछ ।

३२. दैनिक पेशी सूची: (१) उजुरी प्रश्नासकले दफा ३२ बमोजिमको सापाहिक पेशी सूचीमा चढेका बिवाद हरूको तोकिएको दिनको पेशी सूची तयार गरी एक प्रति सूचना

पाठीमा टाँस्न लगाउनुपर्नेछ तथा एक प्रति समितिका

सदस्यहरूलाई उपलब्ध गराउनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिमको सूचीमा बिवादहरू उल्लेख गर्दा बिवाद दर्ताको आधारमा देहायको क्रममा तयार गरी प्रकाशन गराउनुपर्नेछ:-

(क) नाबालक पक्ष भएको बिवाद;

(ख) शारीरिक असक्तता वा अपाङ्गता भएको व्यक्ति पक्ष भएको बिवाद;

(ग) सतरी वर्ष उमेर पुरा भएको वृद्ध वा वृद्धा पक्ष भएको बिवाद; तथा

(घ) बिवाद दर्ताको क्रमानुसार पहिले दर्ता भएको बिवाद ।

(३) उपदफा (२) बमोजिम पेशी सूची तयार गर्दा मूलतरीबाट जागेका तथा सबौच्च अदालत, उच्च अदालत तथा जिल्ला अदालतबाट पुनः इन्सफको लागि प्राप्त भई दर्ता भएको बिवादको हकमा शुरूमा समितिमा दर्ता भएको मितिलाई नै दर्ता मिति मानि क्रम निर्धारण गर्नुपर्नेछ ।

(४) उपदफा (१) वा (२) मा रहेको क्रमानुसार नै समितिले बिवादको सुनवाई र कारबाही तथा किनारा गर्नुपर्नेछ ।

३३. उजुरी प्रश्नासकको जिम्मेवारी हुने: पेशी सूचीमा चढेका बिवादहरू कार्यालय खुलेको एक घण्टा भित्र समिति समक्ष सुनवाईको लागि पेश गर्ने तथा उक्त दिनको तोकिएको कार्य सकिए पछि समितिबाट फिर्ता बुझिलै सुरक्षित राख्ने जिम्मेवारी उजुरी प्रश्नासकको हुनेछ ।

३५. प्रमाण सुनाउन सब्जन: समितिले दफा २५ बमोजिम तोकिएको तरेखको दिन उपस्थित सबै पक्षलाई अर्को पक्षले पेश गरेको प्रमाण एवम् कागजात देखाई पढिबाई सुनाई सो बोरमा अर्को पक्षको कुनै कथन रहेको भए लिखित वयान गराई मिसिल सामेल गराउन सक्नेछ ।

३५. विवादको सुनवाई गर्ने: (१) समितिले दुवै पक्षको कुरा सुनी निजहरूको विवादको सुनवाई तथा निणिय गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिमको सुनवाई तथा निणिय गर्दा पक्षहरूको रोहवरमा गर्नुपर्नेछ ।

(३) उपदफा (१) बमोजिम विवादको सुनवाई गर्दा इजलास कायम गरी सुनवाई गर्न मनसिव देखिएमा सोही अनुसार गर्न सक्नेछ ।

३६. बन्द इजलासको गठन गर्नसक्ने (१) समितिले महिला तथा बालबालिका समावेश रहेको तथा आवश्यक देखेको अन्य विवादको सुनवाईको लागि बन्द इजलास कायम गरी सुनवाई गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको बन्द इजलासमा विवादका पक्ष तथा अन्य सरोकारवाला बोहेक अन्य व्यक्तिलाई इजलासमा प्रवेश गर्न नपाउने गरी बन्द इजलासको गठन गर्नुपर्नेछ ।

(३) बन्द इजलासबाट हेरिने विवादको काम कारबाही, पिडितको नाम थर ठेगाना लगायतका विषय गोच्च राख्नुपर्नेछ ।

३७. बन्द इजलास सम्बन्धी अन्य व्यवस्था: (१) बन्द

इजलासबाट हेरिएका विवादहरूको कागजातको प्रतिलिपि बाढी, प्रतिवादि र निजको हितमा असर परेको कुनै सरोकारवाला बोहेक अरु कसैलाई उपलब्ध गराउनुहोन ।

(२) उपदफा (१) बमोजिमको विवादको तथ्य खुलाई कुनै समाचार कुनै पत्रपत्रिकामा संप्रेषण हुनदिनहोन ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि समितिले पक्षको गोपनियता तथा हितमा प्रतिकूल प्रभाव नपर्ने गरी समाचार संप्रेषण गर्न भने कुनै बाधा पर्नेछन ।

३८. थप प्रमाण बुझेनः विवादको सुनवाईको क्रममा विवादको कुनै पक्षको अनुरोधमा वा विवाद सुनवाईको क्रममा समिति आफैले थप प्रमाण बुझनुपर्ने देखेमा उजुरीका पक्षहरूलाई थप प्रमाण पेश गर्ने तरेख तोकि आदेश गर्निसक्नेछ ।

३९. स्वार्थ बाझिएको विवाद हेर्न नहुने: समितिको सदस्यले देहायका विवादको कारबाही र किनारामा संलग्न हुनुहोन ।

(क) आपनो वा नजिकको नातेदारको हक हित वा सरोकार रहेको विवाद:

स्पष्टिकरण: यस उपदफाको प्रयोजनको लागि "नजिकको नातेदार" भन्नाले अपुताली पर्दा कानन बमोजिम अपुताली प्राप गर्न सक्ने प्राथमिकता क्रममा रहेको व्यक्ति, मामा, माइज, सानीआमा, ठूलीआमा, सानोबाबु, ठूलोबाबु, पति वा पती तर्फिका सासू, ससुरा, फूपु, फूपाजु, साला, जेठान, साली, दिर्दी, बहिनी, भिनाजु, बहिनी ज्वाई, भाजी, भाङ्गी ज्वाई, भाङ्गी बुहारी तथा त्यस्तो

नातका व्यक्तिको एकासगोलमा रहेको परिवारको
सदस्य समझनुपर्छ ।
(ख) निजले अन्य कुनै हेसियतमा गरेको कुनै कार्य वा
निज संलग्न रहेको कुनै विषय समावेश रहेको
कुनै विवाद;

- (ग) कुनै विषयमा निजले विवाद चल्ने वा नचल्ने
विषयको छलफलमा सहभागि भई कुनैराय
दिएको भए सो विषय समावेश रहेको विवाद; वा
(घ) अन्य कुनै कारणले आधारभूत रूपमा निज र
निजको एकाघरसंगोलका परिवारका सदस्यको
कुनै स्वार्थ बाधिएको विवाद ।
- (१) उपदफा (१) बमोजिमको कुनै अवस्था देखिएमा
जुन सदस्यको त्यस्तो अवस्था पछी उक्त सदस्यले विवाद
हेन नहुन कारण खुलाई आदेश गर्नुपर्छ ।
- (२) उपदफा (१) को प्रतिकूल हुने गरी कुनै सदस्यले
कुनै विवादको कारबाहि र किनारामा सहभागि हुन
लागेमा विवादको कुनै पक्षले आवश्यक प्रमाण सहित
विवादको कारबाहि किनारा नार्न निवेदन दिन सक्नेछ ।
सो सम्बन्धमा काम कारबाही स्थानीय ऐनको दफा
४८(५) अनुसार हुनेछ ।
- (३) उपदफा (३) अनुसार विवाद निरूप हुन नसक्ने
अवस्थामा स्थानीय ऐनको दफा ४८(६) र (७) को
व्यवस्था अनुसारको सभाले तोकेको समितिले काम
कारबाहि र किनारामा गर्नेछ ।
- (४) उपदफा (४) बमोजिम गर्दा सभाले विवादका
पक्षहरूलाई सोहिं उपदफा बमोजिम गठित समितिबाट

विवादको कारबाहि किनारा हुने कुराको जानकारी गराई
उक्त समिति समझ उपस्थित हुन पठाउनुपर्नेछ ।

परिच्छेद-६

निर्णय र अन्य आदेश

४०. निर्णय गर्नुपर्ने: (१) समितिले सुनबाईको लागि पेश भएको
विवाद हेदा कुनै प्रमाण बुझनुपर्न बाकि नरहि विवाद किनारा
गर्ने अवस्था रहेको देखिएमा सोहि पेशीमा विवादमा निर्णय
गर्नुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिम निर्णय गरेपछि निर्णयको व्याहोरा
निर्णय किताबमा लेखि समितिमा उपस्थित सदस्यहरू सबैले
दस्तखत गर्नुपर्नेछ ।
- (३) उपदफा (१) बमोजिम गरीएको निर्णयको दफा ४२ र
अन्य प्रचलित कानून बमोजिम खुलाउनुपर्न विवरण खुलेको
पूँ पाठ निर्णय भएको मितिले बढिमा सात दिन भित्र तयार
गरी मिसिल सामेल राख्नुपर्छ ।
- (४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि
समयाभाव अथवा अन्य कुनै मनासिव कारणले गर्दा सोहि दिन
विवाद निर्णय गर्न नसक्ने भएमा आगामि हसाको कुनै दिनको
लागि आर्को पेशी तरेख तोक्नुपर्नेछ ।
४१. निर्णयमा खुलाउनुपर्ने: (१) समितिले दफा ४१ बमोजिम गरेको
निर्णयको पूर्णपाठमा यस दफा बमोजिमका कुराहरू खुलाई
अनुसर्ची-७ बमोजिमको ढाँचामा तयार गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम पूर्णपाठ तयार गर्दा बादी तथा
प्रतिबादिको जिकिर, निर्णय गर्नुपर्न देखिएको विषय, दुवै

- पक्षबाट पेश भएको प्रमाणका कुराहरू समेतको विषय खुलाउनपर्नेछ ।
- (३) उपदफा (२) मा उल्लेख भए देखि बोहेक पूणिपाठमा देहायका कुराहरू समेत खुलाउनपर्नेछ:-
- (क) तथ्यको छ्याहेरा;
- (ख) बिवादको कुनै पक्षले कानून व्यवसायी राखेको भएमा निजेले पेश गरेको बहस नोट तथा बहसमा उठाइएका मुल विषयहरू;
- (ग) निण्य गर्नको लागि आधार लिइएको प्रमाणका साथे दुवै पक्षबाट पेश भएको प्रमाण तथा त्यसको विशेषण;
- (घ) निण्य कार्याचयन गर्नको लागि गर्नुपर्ने विषयहरूको सिलसिलेवा उल्लेखन सहितको तपसिल खण्ड; तथा
- (ङ) निण्य उपर पुनरावेदन लाने भएमा पुनरावेदन लाग्ने जिल्ला अदालतको नाम र के कति दिनभित्र पुनरावेदन गर्नुपर्ने हो सो समेत ।
- (४) उपदफा २ तथा ३ मा उल्लेख भएदेखि बोहेक देहायका कुराहरू समेत निण्यमा खुलाउन सक्नेछ:-
- (क) साक्षी वा सज्जिमिनको बकपत्रको सारांश;
- (ख) कुनै नजीरको व्याख्या वा अवलम्बन गरेको भए सो नजीरको विवरण र बिवादमा उक्त नजीरको सिद्धान्त के कुन आधारमा लाग्न भएको हो अथवा लाग्न भएको हो भन्ने कारण सहितको विशेषण;
- (ग) निण्यबाट कसैलाई कुनै कुरा दिनभराउनुपर्ने भएको भए कसलाई के कति भराईदिनुपर्ने हो सोको विवरण; तथा
- (घ) बिवादको क्रममा कुनै मालसामान वा प्रमाणको रूपमा केहि वस्तु समिति समक्ष पेश भएको भए सो मालसामान वा वस्तुको हकमा के गर्न हो भन्ने विषय ।

४२. प्रारम्भिक सुनवाईमा निण्य हुनसक्ने: (१) समितिले पहिलो सुनवाईको लागि पेश भएको अवस्थामा नै बिवादमा थप प्रमाण बुझिरहनुपर्ने अवस्था नरहेको देखेमा अथवा हदम्याद वा हकदैया वा समितिको क्षेत्राधिकार नरहेको कारणले बिवाद निण्य गर्न नमिल्ने देखेमा पहिलो सुनवाईमा नै निण्य गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको निण्य क्षेत्राधिकारको अभाव रहेको कारणले भएको अवस्थामा क्षेत्राधिकार ग्रहण गर्ने अदालत वा स्थानीय तह वा अन्य निकायमा उजुरी गर्न जानु भनि सम्बन्धित पक्षलाई जानकारी दिनु पर्नेछ ।

४३. निण्य संशोधन: (१) समिति समक्ष बिवादको पक्ष वा कुनै सरोकारबालाले बिवादको निण्यमा भएको कुनै लेखाईको त्रुटी संशोधन गरिपाउन जिकिर लिई निण्यको जानकारी भएको पौत्रिस दिन भित्र निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको निवेदन परी समितिले हेदा सामान्य त्रुटी भएको र संशोधनबाट निण्यको मूल आशयमा कुनै हेरेफर नहुने देखेमा छुटै पर्चा खडा गरी निवेदन बमोजिम निण्य संशोधन गर्ने आदेश दिनसक्नेछ ।

(३) उपदफा (२) बमोजिमको आदेश मूल निण्यको अभित अङ्गको रूपमा लिइनेछ ।

४४. निण्यमा हेरफेर गर्न नहुने: (१) समितिका सदस्य अथवा अह कसैले पनि समितिका सदस्यहरूको दस्तखत भैसकेपछि निण्यमा कुनै प्रकारको थपथट वा केरमेट गर्न हुदैन ।

(२) कसैले उपदफा (१) बमोजिम को कसुर गर्ने कर्मचारीलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखि पठाउनपर्नेछ ।

४५. निण्य भएपछि गर्नुपर्ने कारबहिः (१) उजुरी प्रशासकसे समितिबाट निण्य भएपक्षात निण्य किताबमा समिका सदस्यहरू सबैको दस्तखत भएको यकिन गरी निण्य किताब र मिसिल जिम्मा लिनुपर्छ ।

(२) यस ऐन बमोजिम निण्यको पूर्णपाठ तयार भएपछि सबै सदस्यको दस्तखत भैसकेपछि उजुरी प्रशासकले निण्यको कार्यान्वय गर्नका लागि तत्काल गर्नुपर्ने केहि कार्य भए सो सम्पन्न गरी मिसिल अभिलेखको लागि पठानुपर्छ ।

४६. निण्य गर्नुपर्ने अवधिः (१) समितिले प्रतिवाद दाखिल भएको चावयान गर्नुपर्नमा प्रतिवादिको बयान भएको भित्रिले तथा प्रतिवाद दाखिल नभएको वा बयान नभएकोमा सो हुनुपर्ने म्याद भुक्तान भएको भित्रिले नब्बे दिनभित्र विवादको अन्तिम निण्य गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिमको समयावधि गणना गर्दा मेलमिलापको लागि पठाईएको बिवादको हकमा मेलमिलापको प्रक्रियामा लागेको समय कठाई अवधि गणना गर्नुपर्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विवादमा बुझनुपर्ने प्रमाण तथा पुरा गर्नुपर्ने प्रक्रिया बाँकि नरही बिवाद निण्य गर्न अहु पुगिसकेको भए सो पुगेको पन्थ दिनभित्र अन्तिम निण्य गर्नुपर्नेछ ।

४७. अन्तरिम संरक्षणात्मक आदेश जारी गर्न सकिने: स्थानीय ऐनको दफा ४९ को उपदफा ८ को खण्ड सम्म उल्लिखित विषयमा तत्काल (ङ) देखि (क) अन्तरिम संरक्षणात्मक आदेश जारी गर्न सकिनेछ । यस्तो आदेश जारी गर्दा निवेदकले पेश गरेको कागजात,

निजको अवस्था र वस्तुगत परिस्थितिको प्रारम्भिक छानविन गरी तत्काल आदेश नगरे निवेदकलाई पनि सबैने नकारात्मक प्रभावको मुल्यांकन गर्नु पर्दछ । न्यायिक समितिले जारी गर्ने अन्तरिम संरक्षणात्मक आदेश अनुसूची ८ मा उल्लेख गरे बमोजिम होनेछ ।

परिच्छेद-७

समितिको सचिवालय

४८. समितिको सचिवालय: (१) समितिको कार्यसम्पादनलाई सहजिकरणा गर्न एक सचिवालय रहने छ
(२) उपदफा (१) बमोजिमको सचिवालयमा कार्यपालिकाले आवश्यताअनुसार उजुरी प्रशासक, अभिलेख प्रशासक तथा अन्य कर्मचारीहरूको व्यवस्था गर्न सक्नेछ । सचिवालयको कार्यसम्पादनलाई व्यवस्थित गर्न सचिवालय अन्तर्गत उजुरी शाखा/ फाँट तथा अभिलेख शाखा/फाँट रहन सक्नेछ ।

४९. उजुरी प्रशासकको काम, कर्तव्य र अधिकार: यस ऐनमा अन्यत्र उल्लेख भए देखि बाहेक उजुरी प्रशासकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम होनेछ:

(क) पेश भएका उजुरी, प्रतिवाद र अन्य लिखितहरू जाँच गरी प्रति पुगेको भए कानून बमोजिम लाग्ने दस्तुर लिई दर्ता गर्ने र दर्ता गर्न नमिल्ने भए कारण जनाई दरपीठ गर्ने;
(ख) विवादमा प्रमाणको लापि पेश भएका नक्ल कागजलाई सकलांसंग भिडाई ठिक देखिएमा प्रमाणित गर्ने र मिसिल सामेल राख्ने तथा सकलमा केहि कैफियत देखिएमा सो जनाई सम्बन्धित पक्षको सहित्यप गराई राखे;

- (ग) पेश भएका लिखत साथ संलग्न हुनुपर्ने प्रमाण तथा अन्य कागजात छ वा छैन भए ठीक छ वा छैन जाँच्ने;
- (घ) समितिको आदेशले विकाउनुपर्ने प्रतिबादी, साक्षी वा अन्य व्यक्तिको नाममा म्याद जारी गर्ने;
- (ङ) विवादका पक्षलाई तरेख वा पेशी तरेख तोक्ने;
- (ज) समिति समक्ष पेश हुनुपर्ने निवेदन दर्ता गरी आदेशको लागि समिति समक्ष पेश गर्ने;
- (झ) कानून बमोजिम वारेस लिने तथा गुज्रेको तरेख थान्ने निवेदन लिई आवश्यक कारबाही गर्ने;
- (ञ) समितिबाट भएको आदेश कार्यान्वयन गर्ने गराउने;
- (ञ्ञ) समितिमा पेश वा प्राप्त भएका कागजपत्र बुझ्ने, भर्पाई गर्ने लगायतका कार्यहरु गर्ने;
- (ञ) आवश्यकतानुसार समितिको तर्फबाट पत्राचार गर्ने;
- (ट) समितिको आदेशले तामेल गर्नुपर्ने म्याद तामेल गर्नेगराउने, तामेल भएको म्यादको तामेली जाँची रीतपूर्वको नभए पुनः जारी गर्ने तथा अन्य अदालत वा निकायबाट प्राप्त भएको गाउँपालिकाले तामेल गरिदिनुपर्ने म्याद तामेल गर्ने गराउने;
- (ठ) निर्णय किताब र उजुरिको मिसिल जिम्मा लिने;
- (ड) समितिमा दर्ता भएका विवाद तथा निवेदन लगायतका कागजातको अभिलेख तयार गर्ने र मासिक वा वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने निकाय समक्ष प्रतिवेदन तयार गरी संयोजकबाट प्रमाणित गराई सम्बन्धित निकायमा पठाउने;
- (ढ) आपनो जिम्मा सहेका उजुरिका मिसिलमा रहेका कागजातको रीतपूर्वक नक्ल दिने;

- (ग्न) जिल्ला अदालतमा पुनरावेदन लाग्ने गरी निर्णय भएका विवादमा पुनरावेदन म्याद जारी गरी तामेल गर्नेगराउने;
- (त) अदालत वा अन्य कुनै निकायमा विवादको मिसिल वा कुनै कागजात पठाउनुपर्ने भएमा समितिलाई जानकारी गराई मिसिल वा कागजात पठाउने तथा फिर्ता प्राप्त भएपछि कानून बमोजिम सुरक्षित राख्ने व्यवस्था मिलाउने;
- (त) निर्णय किताब जिम्मा लिने; तथा
- (थ) पेश भएका निवेदन लगायतका कागजातमा समितिबाट आदेश हुनुपर्ने वा निकासा लिनुपर्नेमा समिति समक्ष पेश गर्ने।
५०. अभिलेख प्रशासकको काम, कर्तव्य र अधिकार: यस ऐनमा अन्यत्र उल्लेख भए बाहेक अभिलेख प्रशासकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:
- (क) निर्णय कार्यान्वयन सम्बन्धी:
- (ख) निर्णय बमोजिम चलन चलाउनुपर्ने, कुनै कुरा दिलाईभराई दिनुपर्ने लगायतका निर्णय कार्यान्वयनका लागि गर्नुपर्ने कार्यहरु गर्ने तथा निर्णय कार्यान्वयनको अभिलेख राखी कानून बमोजिम विवरण पठाउनुपर्ने निकायहरूमा विवरण पठाउने;
- (ग) निर्णय कार्यान्वयनको क्रममा निवेदन दिएका पक्षहरूको बारेस लिने, सकार गराउने, गुज्रेको तरेख थमाउने लगायतका कार्यहरु गर्ने;
- (घ) समितिको आदेशले रोका भएको वा अरु कुनै अदालत वा निकायबाट रोका भै आएको जायजेथा अन्य अहु अदालतमा दाखिल चलान गर्नुपर्ने भए सो गर्ने;

- (५) निर्णय बमोजिम लिलाम गर्ने लगायतका अन्य कुनै काम गर्नुपर्ने भए सो समेत गर्ने; तथा लेखिए देखि बाहेकको कुनै कार्य निर्णय कार्यान्वयनको क्रममा गर्नुपर्ने भएमा समिति समक्ष पेश गरी आदेश बमोजिम गर्ने ।
- (६) अभिलेख संरक्षण सम्बन्धी:
- (१) अभिलेख शाखाको रेखदेख गरी निर्णय भएका मिसिल सुरक्षित राख्ने र कानून बमोजिम सडाउनेपर्ने कागजहरू सडाउने;
 - (२) निर्णय भएका मिसिलहरूमा कागजात जाँच गरी दुरस्त रहेनरहेको हेतु र मिसिल कानून बमोजिम गरी दुरस्त अवस्थामा राख्ने;
 - (३) कानून बमोजिम सडाउने कागजको विवरण तथार गरी सो विवरण सुरक्षित रहने व्यवस्था गर्ने;
 - (४) अभिलेख शाखामा प्राप्त भएको मिसिलहरूको सालबकाली अभिलेख राख्ने र आवश्यकतानुसार विवरण तथार गर्ने; तथा
 - (५) कुनै अदालत वा निकायबाट अभिलेखमा रहेको मिसिल वा कुनै कागजात माग भे आएमा रीतपूर्वक पठाउने र फिर्ता प्राप्तपछि रीतपूर्वक गरी सुरक्षित राख्ने ।
५१. उजुरी प्रशासक वा अभिलेख प्रशासकको आदेश उपरको निवेदन: (१) यस ऐन बमोजिम उजुरी प्रशासक वा अभिलेख प्रशासकले गरेको आदेश वा कारबाही उपर चित नबुझेन पक्षले सो आदेश वा कारबाही भएको पाँच दिनभित्र समिति समक्ष निवेदन दिन सक्नेछ ।
- (२) समितिले उपदफा (१) बमोजिम पेश भएको निवेदन उपर सुनवाई गरी निवेदन पेश भएको बढिमा सात दिन भित्र निवेदन उपरको कारबाही ठुङ्गायाउनुपर्नेछ ।

परिच्छेद-५

मिलापत्र सम्बन्धी व्यवस्था

५२. मिलापत्र गराउने: (१) समितिले प्रचलित कानून बमोजिम मिलापत्र हुन सक्ने जुनसुकै उजुरीमा मिलापत्र गराउनसक्नेछ ।

(२) विवादका पक्षहरूले मिलापत्रको लागि अनुसूची बमोजिमको ढाँचामा निवेदन दिएमा समितिले उजुरीमा मिलापत्र गराउन उपयुक्त देखेमा मिलापत्र गराइदिनेछ ।

(३) उपदफा (२) बमोजिम पक्षहरूले दिएको निवेदनको घट्यहोरा समितिले दुवै पक्षलाई सुनाई त्यसको परिणाम समझाई पक्षहरूको मिलापत्र गर्ने सम्बन्धमा सहमति रहेनरहेको सोहनुपर्नेछ ।

(४) उपदफा (३) बमोजिम सुनाउदा पक्षहरूले मिलापत्र गर्न यसुर गरेमा समितिले पक्षहरूको निवेदनमा उल्लेख भएको घट्यहोरा बमोजिमको मिलापत्र तीन प्रति तथार गराउनुपर्नेछ ।

(५) उपदफा (४) बमोजिमको मिलापत्रको व्यहोरा पक्षलाई पहिलाई सुनाई मिलापत्र गर्न मञ्चुर भएमा पक्षहरूको सहित्याप गराई समितिका सदस्यहरूले मिलापत्र कागज अनुसूची-१० बमोजिमको ढाँचामा प्रमाणित गरी एक

प्रति समिति ले अभिलेखको लागि मिलिमलाप वा मिलिमलाप राष्ट्रपन्द्ध तथा एक-एक प्रति बादी तथा प्रतिबादीलाई दिनुपर्नेछ ।

५३. मेलमिलाप गराउन सबैनः (१) समिति ले प्रचलित कानून बमोजिम मिलापत्र गर्न मिल्ने उजुरीमा पक्षहरूबीच मेलमिलाप

गराउन सबैनेछ ।

(२) पक्षहरूले जुनसुकै तहमा विचाराधीन रहेको प्रचलित कानूनले मेलमिलापको माध्यमबाट समाधान गर्न सकिने विवादमा विवादका पक्षले संयुक्त रूपमा समिति समझ निवेदन दिन सक्नेछन् ।

(३) उपदफा (२) बमोजिम निवेदन दिएकोमा मेलमिलापबाट उजुरीको निरेपण हुन उपयुक्त देखिएमा समिति ले त्यस्तो उजुरी मेलमिलापको माध्यमबाट निरेपण गर्न लेखि पठाउनुपर्नेछ ।

(४) उपदफा (३) बमोजिमको आदेशपछि मेलमिलाप सम्बन्धी कारबाहि प्रारम्भ गरी पक्षहरूबीच मेलमिलाप गराइदिनुपर्नेछ ।

(५) मेलमिलाप सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

५४. उजुरी लिण्य गर्ने: (१) समिति ले यस ऐन बमोजिम मेलमिलापको माध्यमबाट उजुरीको निरेपण गर्न प्रक्रिया बढाएकोमा मेलमिलापको माध्यमबाट उजुरीको निरेपण हुन नसकेमा पक्षहरूलाई उजुरीको पेशी तरेख तोकि कानून बमोजिम कारबाही गरी सुनवाई तथा निर्णय गर्ने प्रक्रिया बढाउनुपर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुण लेखिएको भए तापनि स्थानीय ऐनको दफा ४७ को उपदफा (२) बमोजिमक

उजुरीमा मेलमिलाप वा मिलापत्र हुन नसकेमा समिति ले अधिकार क्षेत्र रहेको अदालतमा जाने भनि सुनाईदिनुपर्नेछ ।

५५. मेलमिलाप वा मिलापत्र हुन नसक्ने: यस ऐनमा अन्यत्र जुनसुकै कुण लेखिएको भए तापनि कुनै उजुरीमा मिलापत्र गराउदा उजुरीको प्रकृति वा मिलापत्रको व्यहोराबाट नेपाल सरकार बादी भई चलेको कुनै विवाद वा सार्वजनिक तथा सरकारी सम्पति वा हितमा असर पर्ने देखिएमा समिति ले त्यस्तो विवादमा मिलापत्र गराउनेछन् ।

५६. तर त्यस्तो असर पर्ने व्यहोरा हटाई अन्य व्यहोराबाट मात्र मिलापत्र गर्न चाहेमा भने मिलापत्र गराइदिनुपर्नेछ ।

५७. मेलमिलापको लागि प्रोत्साहन गर्ने: (१) समिति ले समझ समझ सुनवाईको लागि पेश भएको उजुरीमा मेलमिलापको हुनसक्ने सम्भावना रहेको देखेमा पक्षहरूलाई मेलमिलापको लागि तरेख तोक्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको तोरेखको दिन समिति ले तिइआएका अन्य व्यक्ति समेत उपस्थित गराई मेलमिलापको लागि छलफल गराई पक्षहरूको बीचमा सहमति लगाई मेलमिलाप तयार गर्न बमोजिम मिलापत्र कागज तयार गर्न लगाई मिलापत्र गराइदिनुपर्नेछ ।

(३) उजुरीमा तोकिएको म्यादमा समिति समक्ष उपस्थित नागएको वा उपस्थित भएर पनि तोरेख गुजारी विवादमा तारेखमा नरहेको पक्ष अथवा विवादमा पक्ष कायम नभएको भए तापनि विवादको पेटबोलीबाट उजुरीको पक्ष कायम हुने दारपाएको व्यक्ति समेत मेलमिलापको लागि उपस्थित भएमा

समिति ले मेलमिलाप गराई मिलापत्रको कागज

गराईदिनुपर्नेछ।

५७. प्रारम्भिक सुनवाई पूर्व मेलमिलाप: (१) उजुरी प्रशासकले प्रारम्भिक सुनवाईको लागि समिति समक्ष उजुरी पेश हुनपर्व उजुरीमा मेलमिलाप हुनसक्ने अवस्था देखिएमा वा पक्षहरूले सूची व्यहोराको निवेदन लिई आएमा मिलापत्रको व्यहोरा खुलेको कागज तथार गरी समिति समक्ष पेश गर्नसक्नेछ।

(२) उपदफा (१) बमोजिम गर्दा मिलापत्रमा अन्तिम सहमति नजुटेको भए तापनि पक्षहरू मेलमिलापको लागि प्रक्रियामा जान सहमत भएमा उजुरी प्रशासकले पक्षहरूको निवेदन लिई उजुरीमा मेलमिलापको लागि मेलमिलापकर्ता समक्ष पठाउने आदेशको लागि समिति समक्ष पेश गर्नसक्नेछ।

५८. मेलमिलापकर्ताको सूची तथार गर्ने: (१) समिति ले मेलमिलापको कार्य गराउनको लागि देहाय बमोजिमको योग्यता पुणको व्यक्तिहरूको विवरण खुलाई सम्भावित मेलमिलापकर्ताको सूची तथार गर्नेछ।

(क) कमिट्टिमा स्नातक उत्तिर्ण गरेको;
(ख) कुनै राजनीतिक दल प्रति आस्था राखी राजनीतिमा सक्रिय नरहेको; तथा

(ग) स्थानीय स्तरमा समाजसेवीको रूपमा पहिचान बनाएको।

(घ) मेलमिलापकर्ताको ४८ घण्टा तालिम लिई मेलमिलापकर्ताको कार्य गर्दै आएको
(ङ) २५ वर्ष उमेर पुरा भएको।

(च) पाणी योग्यतामा जुन सुकै कुरा लेखिएको भएता

पनि तालिम लिइ हाल काम गरिरहेकाको हक्कमा निजलाई निर्नतरता दिन सकिने।

(२) मेलमिलापकर्ताको सूची तथार गरेपछि समिति सूची समक्ष पेश गरी अनुमोदन गराउनपर्नेछ।
(३) उपदफा (२) बमोजिम सूची अनुमोदन भएपछि समितिले सार्वजनिक जानकारीको लागि सूचना प्रकाशन गर्नुपर्नेछ तथा मेलमिलापको लागि पठाउँदा प्रत्येक पक्षलाई सूची उपलब्ध गराउनपर्नेछ।

५९. मेलमिलापकर्ताको सूची अद्यावधिक गर्ने: (१) समिति ले दफा ५९ बमोजिम तथार भएको सूची प्रत्येक वर्ष अद्यावधिक गर्नुपर्नेछ।

(२) प्रत्येक वर्ष अद्यावधिक गरेको मेलमिलापकर्ताको सूची समिति ले सभाबाट अनुमोदन गराउनपर्नेछ।
(३) यस ऐन तथा प्रचलित कानून बमोजिम मेलमिलापकर्ताको सूचीमा सूचीकृत हुन योरयता पुणको व्यक्तिले समक्ष सूचीकृत गरिपाउनको लागि अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनसक्नेछ।

६०. मेलमिलापकर्ताको सूचीबाट हटाउने: (१) समिति ले दफा ६० बमोजिम मेलमिलापकर्ताको सूची अद्यावधिक गर्दा देहायको अवस्थाका मेलमिलापकर्ताको नाम सूचीबाट हटाउनेछः
(क) निजको मृत्यु भएमा;
(ख) निजले आफ्नो नाम सूचीबाट हटाईपाउँ भन्ने निवेदन दिएमा;

(ग) स्थानीय स्तरमा समाजसेवीको रूपमा पहिचान बनाएको।
(घ) मेलमिलापकर्ताको ४८ घण्टा तालिम लिई मेलमिलापकर्ताको कार्य गर्दै आएको
(ङ) २५ वर्ष उमेर पुरा भएको।

सजाय पाएमा;

(घ) निज कुनै संस्थासँग सम्बद्ध रहेकोमा सो संस्था

खोरेज वा विघटन भएमा; र

(ङ) समितिले दफा ६७ को उपदफा (२) बमोजिम

निजलाई सूचीबाट हटाउने निर्णय गरेमा ।

(च) बसइ सराइ गरेमा ।

(२) उपदफा (१) बमोजिम सूचीबाट नाम हटाइएका मेलमिलापकर्ताहरूको नामावली समितिले सार्वजनिक सूचनाको लागि प्रकाशन गर्नुपर्नेछ ।

६१. मेलमिलापको लागि समयाब्धि तोक्ने: (१) समितिले यस ऐन बमोजिम मेलमिलाको लागि मेलमिलापकर्ता पठाउँदा बहिमा तिन महिना सम्मको समय तोकि पठाउनेछ ।

(२) मेलमिलापको लागि पठाउँदा सामान्यतया: बहिमा तीनजना बाट मेलमिलाप गराउने गरी तोक्नुपर्नेछ ।

६२. मेलमिलापकर्ताको छनौट: (१) समितिले मेलमिलाप गराउने कार्यको लागि विवादका पक्षहरूलाई एक जना मेलमिलापकर्ताको छनौट गर्नेछ ।

(२) उपदफा (१) बमोजिम गर्दा पक्षहरूलाई एकजना मेलमिलापकर्ताको लागि सहमति नभएमा समितिले पक्षहरूको सहमतिमा तिन जना मेलमिलापकर्ताको छनौट गर्नुपर्नेछ ।

(३) पक्षहरूको बीचमा मेलमिलापकर्ताको नाममा सहमति हुन नसकेमा समितिले मेलमिलापकर्ताको सूचीमा रहेका मेलमिलापकर्ताहरू मध्येबाट दुवै पक्षबाट एक-एक जना मेलमिलापकर्ता छनौट गर्न लगाई तेस्रो मेलमिलापकर्ता छनौट गरिदिनुपर्नेछ ।

(४) उजुरीका सबै पक्षको सहमतिमा मेलमिलापकर्ताको सूचीमा नरहेको यस ऐन बमोजिम मेलमिलापकर्ता हुन अयोग्य भएमाई मेलमिलापकर्ताको सम्पर्क उपलब्ध गराई

(१) गणएको कुनै व्यक्ति वा संस्थाबाट मेलमिलाप प्रक्रिया आगडी बहाउन सहमत भे लिखित निवेदन दिएमा समितिले त्यस्तो चापाक वा संस्थालाई मेलमिलापकर्ता तोकिदिनुपर्नेछ ।

(२), मेलमिलापकर्ताको परिवर्तन: (१) समितिले देहायको अवस्था परि पक्षहरूले निवेदन दिएको अवस्थामा मेलमिलापकर्ता परिवर्तन गरिदिनुपर्नेछ:-

(क) दफा ६१ बमोजिम मेलमिलापकर्ताको सूचीबाट हटाउने अवस्था भएमा;

(ख) पक्षहरूले पारस्परिक सहमतिमा मेलमिलापकर्ता हेरफेर गर्न मधुर भएमा;

(ग) विवादको कुनै पक्षले मेलमिलापकर्ता प्रति अविश्वास रहेको लिखित जानकारी गराएमा;

(घ) कुनै कारणले मेलमिलापकर्ताले मेलमिलापमा सहभागी बेरहन नसक्ने जनाएमा;

(ज) विवादको विषयवस्तुमा मेलमिलापकर्ताको कुनै स्वार्थ रहेको मेलमिलापकर्ताले जानकारी गराएमा वा कुनै स्रोतबाट समिति समझ जानकारी भएमा; तथा

(ञ) मेलमिलापकर्ताले मेलमिलापकर्ताको हैसियतले कार्यगर्दा दफा ६६ तथा अन्य प्रचलित कानून बमोजिम पालन गर्नुपर्ने आचरण पालन नगरिमा ।

(१) मेलमिलापकर्ता परिवर्तनको कारणले तोकिएको समयमा मेलमिलापको कार्य सम्पन्न हुन नसक्ने भएमा समितिले बहिमा पछ महिना सम्मको समय थप गर्न सक्नेछ ।

(२), मेलमिलापको लागि पठाउँदा गर्ने प्रक्रिया: (१) समितिले कुनै उजुरी मेलमिलापको लागि मेलमिलापकर्ता समक्ष पठाउँदा पारहाउँदा मेलमिलापकर्ताको सम्पर्क उपलब्ध गराई

मेलमिलापकर्ता समक्ष उपस्थित होने तोरेख तोकि देहाय
बमोजिमको कागज साथै राखि लेखिपठाउनपर्नेछः
(क) उजुरीको सारसंक्षेप वा मुख्य कागजातको प्रतिलिपी;
(ख) उजुरीको पक्ष वा वारेस भए वारेसको नाम, थर, वतन र
उपलब्ध भएसम्म टेलिफोन नम्बर, ईमेल, फ्याक्स तथा अन्य
सम्पर्क विवरण; तथा

(ग) मेलमिलाप सम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने स्थान र समय ।

(२) मेलमिलापकर्ताले समिति समक्ष माग गरेमा उजुरीका
कागजातहरूको नक्कल उपलब्ध गराउनुपर्नेछ ।

(३) मेलमिलापको लागि तोकिएको समय सम्पन्न भएको
सात दिन भित्र उजुरीको पक्षहरू समिति समक्ष उपस्थित हुने
गरी तोरेख तोनुपर्नेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि
मेलमिलापकर्ताले तोकिएको समय आवै उजुरी समिति समक्ष
फिर्ता पठाउने निर्णय गरेमा सो नियिको जानकारी भएको
सात दिन भित्र पक्षहरूलाई समिति समक्ष उपस्थित हुनेगरी
पठाउनुपर्नेछ ।

६५. मेलमिलापमा अबलम्बन गर्नुपर्ने प्रक्रिया:(१) समितिले
पक्षहरूको सहमतिमा मेलमिलापको लागि छुलफल गर्ने तथा
अन्य कार्य गर्ने स्थानको छ्वौट गरी पक्ष तथा
मेलमिलापकर्तालाई सोको जानकारी उपलब्ध गराउनुपर्नेछ ।
तर पक्षहरूको सहमतिमा मेलमिलापकर्ताले अन्य कुनै
स्थानको छ्वौट गर्न बाधा पर्नेछन ।

(२) पक्षहरूलाई उपदफा (१) बमोजिम मेलमिलापकर्ताले
तोकेको स्थानमा तोकिएको समयमा उपस्थित हुने दायित्व
रहनेछ ।

- (३) उपदफा (२) बमोजिमको दायित्व पक्षहरूले पुरा
नगरेमा मेलमिलापकर्ताले मेलमिलापको प्रक्रिया बन्द गरी
समितिलाई सोको लिखित जानकारी गराई उजुरीको कागजात
फिर्ता पठाउनसक्नेछ ।
- (४) मेलमिलापको क्रममा मेलमिलापकर्ताले पक्षहरूलाईमा
सहजकर्ताको भूमिका गर्नेछ र उत्त भूमिका निर्वाह गर्ने
क्रममा निजले पक्षहरू बाहेक देहायका व्यक्तिहरूसँग समेत
एकल वा सामूहिक वार्ता गर्नसक्नेछः
- (क) विवादको विषयमा जानकारी रहेको उजुरीका पक्षले
रोजेको व्यक्ति; तथा
- (ख) विवादको विषयवस्तुको बारेमा जानकारी रहेको स्थानीय
भद्रभलादमी ।
- (५) मेलमिलापकर्ताले पक्षहरूको सहमतिमा पक्षहरूसँग
देहाय बमोजिम वार्ता गर्नसक्नेछः
- (क) पक्षहरूसँग एकल एकान्तवार्ता; तथा
- (ख) टेलिफोन वार्ता, भिडियो कन्फ्रेन्स वा साराको अन्य
माध्यमबाट वार्तालाप ।
- (६) प्रचलितकानून तथा यस ऐनको मान्यता विपरीत
नहनेगरी पक्षहरूको सहमतिमा मेलमिलापकर्ताले मेलमिलापको
कार्यविधि निर्धारण गर्नसक्नेछ ।
- (७) मेलमिलापकर्ताले आचरण:(१)मेलमिलापकर्ताले
बमोजिमको आचरण पालन गर्नुपर्नेछः
(२) मेलमिलाप सम्बन्धी कारबाही निष्पक्ष ढङ्गले सम्पादन
गर्नुपर्ने,
- (३) कुनै पक्षप्रति इुकाव, आग्रह, पूर्वाश्रय नराख्ने वा राखेको
देखिने कुनै आचरण वा व्यवहार नगर्ने;

- (ए) कुनै पक्षलाई डर, व्रास, हुक्यान वा प्रलोभनमा पारी मेलमिलाप गराउन नहुने;
- (फ) विवाद कायम रहेको अवस्थामा विवादको कुनै पक्षसँग अर्थिक कारोबारमा सँलान नहुने;
- (ड) मेलमिलाप सम्बन्धमा बनेको प्रचलित कानून तथा अन्य स्थापित मान्यता विपरीत आचरण गर्न नहुने;
- (ग) मेलमिलापको क्रममा पक्षहरूसँग सम्मानजनक, सदभावपूर्ण र सबै पक्षप्रति समान व्यवहार कायम गर्ने;
- (घ) मेलमिलापको क्रममा पक्षहरूले व्यक्त गरेको विषयवस्तुको गोपनीयता कायम राख्ने; तथा
- (ज) मेलमिलापको क्रममा पक्षबाट प्राप्त भएको कुनै कागजात वा वरतु प्रक्रिया सम्पन्न भएपछि वा निज प्रक्रियाबाट अलग भएपछि सम्बन्धित पक्षलाई सुरक्षित फिर्ता गर्ने।
- (२) समिलिलापकताले उपदफा (१) बमोजिमको आचरण पालना नगरेको उजुरी परी वा सो विषयमा स्वयं जानकारी प्राप्त छानबिन गर्दा व्यहोरा ठिक देखिए त्यस्तो मेलमिलापकतालाई मेलमिलापकताको सूचीबाट हटाउनेछ।
६७. लिख्त तयारी र मिलापन: (१) मेलमिलापकताले पक्षहरूसँगको छलफल पश्चात मेलमिलापको लागि दुवै पक्ष सहमत भएकोमा मिलापन गराई सहमति भएको विषयवस्तु बमोजिमको मिलापबाटो लिखत तयार गरि समिलि सम्बन्धित अदालत वा निकायमा पठाउनपर्नेछ।
६८. मेलमिलाप नभएको उजुरीमा गर्नपर्ने कारबाही:
- (१) मेलमिलापकताले पक्षहरू बीचमा मेलमिलाप हुन नसकेमा सो व्यहोरा खुलाई प्रतिवेदन तयार गरी विवादका सबै कागजात सहित समिलिमा फिर्ता पठाउनपर्नेछ।

- (२) उपदफा (१) बमोजिम गर्दा मेलमिलापकताले पक्षहरूलाई समिलि सम्बन्धित हुन जाने बढिमा सात दिनको माद तोकि पठाउनपर्नेछ।
६९. मेलमिलाप नभएको उजुरीमा नियम गर्नपर्ने: (१) स्थानीय ऐनको दफा ४७ (१) को विवादमासमिलिले मेलमिलापको लागि पठाएको उजुरीमा पक्षहरूबीच मेलमिलाप हुन नसकि मेलमिलापकताको प्रतिवेदन सहित प्राप्त हुन आएमा कानून बमोजिम कारबाही गरी नियम गर्नपर्न्छ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिमको उजुरीमा अधिकारक्षेत्र प्रहण गर्ने सम्बन्धित अदालत वा निकायमा उजुरी गर्न जानु भनि सुनाई पठाईदिनपर्न्छ।
- (क) स्थानीय ऐनको दफा ४७ को उपदफा (२) बमोजिमको विवादमा; तथा
- (ख) कुनै अदालत वा निकायबाट मेलमिलापको लागि प्रेषित भएको विवादमा।
- (३) उपदफा (२) को देहाय (ख) बमोजिमको विवादमा सम्बन्धित अदालत वा निकायमा पठाउन्दा हाजिर हुन जाने तारेख तोकी पठाउने तथा मिलिल समेत नक्ल खडा गरी अभिलेख राखि सङ्कल मिलिल सम्बन्धित अदालत वा निकायमा पठाउनपर्नेछ।
७०. मेलमिलाप दस्तुर: मेलमिलापमा जाने विवादको हकमा मेलमिलापकताले पक्षहरूले सहमतिमा दिन मध्ये भएदेखि बाहेक कुनै प्रकारको दस्तुर लाग्नेछैन। तर पक्षहरूको सहमतिमा मेलमिलापकताले पक्षहरूबाट बढीमा ८५००/-५०००/- लिन पाउनेछन्।

७१. समुदाय स्तरमा हुने सामुदायिक मेलमिलाप प्रवर्धन गर्न कर्मचारी तोबन्न सक्ने: (१) समितिले स्थानीय स्तरमा मेलमिलाप प्रवर्द्धन गर्नको लागि कार्यपालिकामा अनुरोध गरेमा कर्मचारी खटाई समुदाय स्तरमा मेलमिलापको प्रवर्द्धनात्मक कार्यक्रम गर्नसकिनेछ ।

- (२) समुदाय स्तरमा हुने सामुदायिक मेलमिलापको हकमा दफा ५९ (१) अनुसारको योग्यता तथा अनुभव नभएका मेलमिलापकर्तावाट मेलमिलाप गराउन वाधा पर्ने हैन ।
- (२) समितिले समुदायस्तरमा हुने सामुदायिक मेलमिलापको कार्यविधि तोके बमोजिम हुनेछ ।

परिच्छेद-९

निर्णय कार्यान्वयन सम्बन्धी व्यवस्था

७२. सचिवालयको जिम्मेवारी: कार्यपालिकाको प्रत्यक्ष नियन्त्रण र निवेशनमा रहि समितिको निर्णय कार्यान्वयन गर्ने गराउने सम्बन्धी सम्पूर्ण कार्यको रेखदेख गर्ने जिम्मेवारी वहन गर्नुपर्नेछ ।

७३. सहयोग गर्नुपर्ने: (१) गाउँपालिका कार्यालय तथा सो अन्तर्गतका सबै बडा कार्यालय तथा अन्य कार्यालयले यस ऐन तथा प्रचलित कानून बमोजिम समितिले गरेको निर्णय बमोजिम व्यक्ति वा संस्था वा अन्य कसैसँग असुल गर्नुपर्ने जरीवाना वा अन्य रकम असुलउपर गर्न सहयोग गर्नुपर्नेछ ।

(२) यस ऐन तथा प्रचलित कानून बमोजिम समितिले असुल गर्नपर्ने जरीवाना, बिगो वा अन्य कुनै प्रकारको रकम असुलउपर नम्बर्ड उपदफा (१) मा उल्लेख भए बमोजिमका कार्यलयहरूले कुनै सिफारिश वा कुनै कार्य गरिदिने हैनन ।

७४. असुलउपर गर्ने: (१) अभिलेख प्रशासकले समितिको निर्णय बमोजिम कुनै पक्षसँग जरीवाना वा बिगो वा अन्य कुनै प्रकारको असुल उपर गर्नुपर्ने भएमा सो पक्षले जरीवाना तिनै बुझाउन ल्याएमा बुझि सदरस्थाहा गरी जरीवानाको लगत कहा गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम असुलउपर नभएमा लगत राखी सम्बन्धित पक्षको नाम नामेसी तथा जरीवाना रकम समेतको विवरण गाउँपालिकाको कार्यालयका साथै सबै बडा कार्यालयमा समेत अभिलेखको लागि पठाउनुपर्नेछ ।

(३) सम्बन्धित कार्यालयहरूले उपदफा (२) बमोजिम लेखि आएमा त्यस्तो पक्षसँग जरीवाना रकम असुलउपर गरी अभिलेख शाखामा सदरस्थाहा गर्न पठाउनुपर्नेछ ।

७५. भरीभराउ गर्ने: (१) समितिले यस ऐन बमोजिम गरेको कुनै निर्णय बमोजिम कुनै पक्षले राखेको दस्तुर, वा अन्य कुनै प्रकारको रकम कुनै पक्षबाट भराईपाउने भएमा भराईपाउने पक्षले भरीदिनुपर्ने पक्षको त्यस्तो रकम भराईदिनुपर्ने स्थोत खुलाई अनुसूची-१२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन दिन्दा यथासम्भव नगद रहेको बैंक खाता वा कुनै सहकारी वा बचत संस्थामा

रहेको रकम र सो नभएमा लिलाम बिक्री गरी अमुलउपर गर्नुपर्ने अवस्था भएमा कुनै अचल सम्पत्तिको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

(३) उपदफा (२) बमोजिमको निवेदनमा दफा ७८ बमोजिमको विवरण खुलाई निवेदन दिनुपर्नेछ

७६. चलन चलाईदिने: (१) समिति यस ऐन बमोजिम गरेको कुनै निर्णय बमोजिम कुनै सम्पत्ति वा अधिकार वा कुनै विषयवस्तु वा सेवा वा अन्य कुनै विषयको चलन पाउने ठहरेको पक्षले त्यस्तो चलन पाउने विषयको विवरण खुलाई अभिलेख प्रशासक समझ अनुसूची-१३ को हाँचमा निवेदन दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन परेमा अभिलेख प्रशासकले निर्णय बमोजिमको विषयको चलन चलाईदिनुपर्नेछ ।

(३) उपदफा (१) बमोजिमको निवेदन दिँदा चलन चलाउनुपर्ने सम्पत्तिको दफा ७८ बमोजिमको विवरण खुलाउनुपर्नेछ ।

७७. सम्पत्तिको विवरण खुलाउनुपर्ने: भरिभराउ गर्न वा चलनचलाई पाउनको लागि निवेदन दिने विनाटको पदले निवेदनमा सम्पत्तिको विवरण उल्लेख गर्दा देहाय बमोजिमको विवरण खुलाउनुपर्नेछ:-

(क) अचल सम्पत्तिको विवरण

(१) घर जगागा भए रहेको स्थानको ठेगाना तथा चार किल्ला;

(२) घर जगाको कित्ता नम्बर तथा क्षेत्रफल;:

(३) घर रहेको भए घरको तला तथा कवल र सम्भव भएसम्म वगाफिट;

(४) घर जगाको अवस्थिती आवास वा औद्योगिक वा व्यापारिक क्षेत्रमा रहेको व्यहोरा;

(५) कठ्ठी वा पाकि सडकसँग जोडिएको व्यहोरा;

(६) घरजगाको स्वामित्व रहेको व्यक्तिको नाम थर साथै स्वामित्व भन्दा फरक व्यक्तिको भोगचलन रहेको भए भोगचलन गर्नेको नाम थरका साथै अन्य विवरण; तथा घरमा भएको लगापात तथा खरिदबिक्रि हुन सक्ने त्यनुतम मूल्य ।

(७) चल सम्पत्तिको विवरण:

(१) चलसम्पत्ति रहेको ठाउँ तथा भोग वा नियन्त्रण राखेको नाम थर;

(२) बैंक खातामा रहेको नगद भए खातावालको साथै बैंक तथा शाखाको नाम;

(३) चल सम्पत्तिको प्रकार तथा नगद बोहेकको भए सम्भावित बिक्रि मूल्य; तथा

(४) नगद बोहेकको चल सम्पत्ति भए अवस्था, प्रकृति तथा बोनोटका साथै प्रत्येकको साइज र संख्या ।

७८. सम्पत्ति रोका राख्ने: (१) अभिलेख प्रशासकले दफा ७५ वा ७६ बमोजिम निर्णय कार्यान्वयनको लागि निवेदन प्रेरण्डि देखाइएको सम्पत्तिको हकमाआवश्यक पर्ने जस्ति जेथा रोका राखे सम्बन्धमा निर्णयको लागि कार्यापालिका समक्ष पेश गर्ने र कार्यपालिकाबाट रोका राखे निर्णय गरेपछी निर्णय बमोजिम जेथा रोका राखको लागि सो जेथा दर्ता रहेको

कार्यालय वा राजिष्ट्रेशन गर्ने कार्यालयमा लेखि पठाउनुपर्नेछ ।

(२) बाली, ल्याज, बहाल लगायतको सम्पत्तिको हकमा निवेदन परेको बढिमा दुई दिन भित्र सम्पत्ति तायदात गर्न लगाई तायदात गर्दाको समयमा नै आवश्यक पर्ने जस्ति सम्पत्ति वा सोबाट प्राप हुने बाली, बहाल, ल्याज, मुनाफा आदि आय नियन्त्रण गर्नु वा रोका राख्नुपर्दै र त्यसको भपाई सम्बन्धित पक्षलाई दिनुपर्दै ।

(३) दफा ७८ को देहाय (ख) बमोजिमको सम्पत्तिको हकमा भरभराउको लागि आवश्यक पर्ने जस्ति सम्पत्ति रोका राख्नी रोकाको सूचना आवश्यकताअनुसार लेखा शाखा वा सम्बन्धित बैंक वा सम्बन्धित निकायमा तरन्त लेखि पठाउनुपर्नेछ ।

(४) सम्पति रोका सम्बन्धि ओदेश अनुसूची १४ बमोजिम हुनेछ ।

७९. **सम्पति लिलाम गर्दा अपनाउनुपर्ने कार्यविधि:**
(१) कार्यालयिकाले यस ऐन बमोजिम भरीभाउ गर्नुपर्ने बिगो वा कोटि फी वा त्यस्तै कुनै रकम असुलउपर गर्न दफा ७८ को देहाय (क) बमोजिम सम्पत्तिको विवरण खलाई दर्खास्त परेमा त्यस्तो रकम भरीदिनुपर्ने व्यक्तिलाई बुझाउनुपर्ने रकम बुझाउनसात दिनको म्याद दिई सूचना जारी गर्नुपर्दै ।

(२) उपदफा (२) बमोजिमको म्यादमा रकम बुझाउन नल्याएमा त्यस्तो भरीदिनुपर्ने व्यक्तिको भरीपाउने व्यक्तिले

६ खाएको दफा ७८ को देहाय (क) बमोजिमको सम्पत्ति तायदात गरील्याउनुपर्दै ।

(३) दण्ड, जरीवाना, सरकारी बिगो वा कुनै अदालत वा निकाय वा गाउँपालिका वा समितिको निर्णयले असुल उपर गर्नुपर्ने कुनै रकमको हकमा त्यस्तो असुलउपर हुनुपर्ने व्यक्तिले बुझाउन नल्याएमा निजको जुनसुके अचल सम्पत्ति फेला परेमा तायदात गरी रोका राख्नुपर्दै ।

(४) उपदफा (३) मा जुनसुके कुरा लेखिएको भए तापनि जेथा जमानत वा कुनै प्रकारको नगद धरौट दाखिल गरेको हकमा सो सम्पत्तिबाट खाम्ने जस्ति रकमको लागि उपदफा (३) बमोजिम गरिरहनु पैदैन ।

(५) उपदफा (४) बमोजिम मोल कायम भएपछि उत्त अचल सम्पत्तिको लिलामको सूचना सम्बन्धित पक्षलाई दिई सर्वसाधारणको जानकारीको लागि लिलाम हुने मिति र सम्पत्तिको विवरण सहितको सार्वजनिक सूचना गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत,

जिल्ला समन्वय समितिको कार्यालय तथा कोष तथा लेखा नियन्त्रकको कार्यालयमा ठाँस्न लगाउनुपर्नेछ ।

(६) उपदफा (५) बमोजिमको सूचनामा तोकिएको दिनमा उत्त सूचनामा तोकिएको सम्पत्ति पञ्चकिते मोलबाट माथि खलाई प्रक्रिया बमोजिम लिलाम गर्नुपर्नेछ ।

(७) लिलाम प्रक्रियमा सम्भव भएसम्म जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय वा स्थानीय प्रशासन कार्यालय, स्थानीय प्रहरी कार्यालय तथा गाउँपालिका क्षेत्र भित्र रहेका सम्पर्क सरकारी कार्यालयका प्रतिनिधिलाई रोहवरमा राख्नुपर्नेछ ।

- (८) उपदफा (६) बमोजिम गर्दा उक्त सम्पति कसैले पनि लिलाम सकार नगरेमा सोहि प्रक्रियाबाट पुनः दोस्रोपटक लिलाम गर्नुपर्नेछ तथा दोस्रोपटक गर्दा पनि कसैले लिलाम सकार नगरेमा भराईपाउने पक्ष निवेदकलाई नै उक्त सम्पति पञ्चकिर्त मोलमा सकार गर्न लगाउनुपर्नेछ ।
- (९) उपदफा (८) बमोजिम गर्दा निवेदकले सम्पति सकार गर्न नचाहेमा पछि अर्को जेथा खुल्न आएका बखत कानू बमोजिम गर्नेगरी निजको निवेदन तामेलीमा राखी लिलाममा चढाईएको सम्पति फुकुवा गरीदिनुपर्दै ।
- (१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तपनि गाउँपालिकाको कुनै रकम असुल उपर गर्ने कमम लिलाम गर्दा कसैले सकार नगरेमा जितमा सकार हुन्छ त्यहितमा नै सो सम्पति लिलाम गरी प्राप्त रकम सदरस्थाह गरी नपुग रकमको हकमा कानून बमोजिम अन्य सम्पति वा प्रक्रियाबाट असुलउपर गर्नुपर्नेछ ।
८०. तायदात गर्ने प्रक्रिया: (१) अभिलेख प्रशासकले दफा ७ बमोजिम सम्पति तायदात गर्नुपर्दा कमितमा बडा सचि स्तरको कर्मचारी खटाई त्यस्तो अचल सम्पतिक चलनचल्तीको मूल्य सष्ट खुल्ने गरी तायदात गर्न लगाउ पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम तायदात गर्ने कर्मचारी तायदात गर्नुपर्ने सम्पतिको चलनचल्तीको मूल्य कायम ग प्रयोजनले पञ्चकिर्त मोल कायम गरी मुचुल्का खडा ग अभिलेख प्रशासक समक्ष प्रतिवेदन सहित पेश गर्नुपर्नेछ ।
- (३) उपदफा (२) बमोजिम पञ्चकिर्त मोल कायम ग देहाय बमोजिमक कुरालाई आधार लिई कायम गर्नुपर्नेछ ।

- (क) निवेदकले निवेदनमा खुलाएको मूल्य;
 (ख) निर्णयमा उल्लेख भएको भए सो मूल्य;
 (ग) पक्षले जमानत वा कुनै अन्य प्रयोजनको लागि कार्यपालिका समक्ष निवेदन दिँदा खुलाएको मूल्य;
 (घ) तायदात गर्दा भै आएको स्थानीय मूल्याङ्कन अनुसारको मूल्य;
 (ङ) मालपोत कार्यालयले कायम गरेको न्यूनतम मूल्य;
 (च) अन्य कुनै प्रयोजनले कुनै सरकारी निकायले कुनै मूल्य कायम गरेको भए सो मूल्य;
 (छ) पञ्चकिर्त मोल कायम गर्नुभन्दा तत्काल आगावै कुनै खरिदबिक्त भएको भए सो मूल्य ।
- स्पष्टिकरण: “पञ्चकिर्त मोल” भन्नाले अचल सम्पति बिक्री गर्नुपर्दा बिक्रीहुने न्यूनतम मूल्यलाई समझनुपर्दै ।
- (५) उपदफा (३) बमोजिम गर्दा देहाय बमोजिमको कुरालाई समेत ध्यानमा राख्नुपर्नेछ;
 (६) औद्योगिक वा व्यापारिक वा आवास क्षेत्र लगायत सडक सञ्चालसंग जोडिएको छ वा छैन; तथा नगरक्षेत्रभित्र पर्ने घरको हकमा घरको वर्तमान अवस्था सम्बन्धमा प्राविधिक मूल्याङ्कन प्रतिवेदन ।
- ९। यान्तेजिति मात्र लिलाम गर्नुपर्ने: (१) कार्यपालिकाले दफा ६० बमोजिम लिलाम गर्दा असुलगर्नुपर्ने बाँकि खाम्ने जिति सम्पतिमात्र लिलाम गर्नुपर्नेछ ।
 (२) सम्पति लिलाम गर्दा सकार भएको रकम असुलउपर गर्नुपर्ने भन्दा बढि भएमा सो बढि भएको जिति रकम सम्पतिवाल पक्षलाई फिर्ता गरीदिनुपर्दै ।
- (३) उपदफा (२) बमोजिम पञ्चकिर्त मोल कायम ग देहाय बमोजिमक कुरालाई आधार लिई कायम गर्नुपर्नेछ ।

- (३) उपदफा (२) बमोजिम रकम फिर्ता पाउने पक्ष लिलाम सम्पति विवरण विवेदन प्रेपछि विगो भराउने वा चलनचलाउने कार्य गर्दिको बखत उपस्थित नभएको भए रकम फिर्ता लिन आउनुभनी निजको नाममा सात दिनको सूचना जारी गरीजिकाई रकम फिर्ता गर्नुपर्छ ।
- (४) उपदफा (३) बमोजिम गर्दा सम्बन्धित पक्ष रकम फिर्तालिन नआएमा उक्त रकम सञ्चितकोषमा दाखिल गरी आमदानीबाट्थि सदरस्थाहा गर्नुपर्छ ।
- (५) अभिलेख प्रशासकले दफा ८० बमोजिम लिलाम गरेको सम्पति सकार गर्ने पक्षको नाममा सम्पति दल नामसारीको लागि सम्बन्धित कार्यालय वा निकायम पत्राचार गरी निजलाई सम्पत्तिको चलनपूर्णी उपलब्ध गरा आवश्यक परे सो सम्पत्तिको चलन चलाईदिनुपर्छ ।
- (६) यस ऐनमा अन्यत्र जुनसुके कुरा लेखिएको भए तारा दफा ८० बमोजिमको लिलाम प्रक्रिया आगाडी बडिसकेपछि भराउनपर्ने रकम बुझाउन ल्याए पनि सो रकम नबुझि सम्पति लिलाम गर्नुपर्छ ।
८२. लिलाम उपरको उजुरीः यस ऐन बमोजिम भएका लिलामको प्रक्रियामा चित नबुझ्ने पक्षले जुन प्रक्रिया उपचित नबुझेको हो सो भएको पन्थ दिन भित्र समिति समाउजुरी पेश गरी भएको आदेश बमोजिम गर्नुपर्छ ।
८३. विगो भराउदा वा चलनचलाउदा लागेको खर्चः यस ऐन बमोजिम विगो भराउदा वा चलनचलाउदा लागेको खिगो भरीदिनपर्ने वा चलनदिनपर्ने सम्बन्धित पक्ष व्यहोनुपर्नेछ ।
८४. यथास्थितिमा राख्ने राख्ने कार्यपालिकाले यस ऐन बमोजिम चलनचलाई मारन वा विगो भराईपाउन कुनै सम्पति देख

निवेदन प्रेपछि विगो भराउने वा चलनचलाउने कार्य सम्पति नभएसम्मको लागि उक्त सम्पति हकहस्तान्तरण गर्न भएकाउन विगार्न तथा कुनै प्रकारको निर्माण कार्य गरी उक्त सम्पत्तिको स्वरूप परिवर्तन गर्न नपाउने गरी रोका राख सम्बन्धित पक्षको नाममा आदेश जारी गरी उक्त सम्पति यथास्थितिमा राख्नुपर्नेछ ।

निवेदनबाट कारबाही गर्ने: (१) अभिलेख प्रशासकले कुनै पक्षले दफा ८५ बमोजिम भएको आदेश विपरित कुनै समितिको हक हस्तान्तरण वा स्वरूप परिवर्तन आदिपरेको निवेदन परेमा उक्त निवेदन दर्ता गरी त्यस्तो गर्ने पक्षको नाममा तिन दिनको स्थाद जारी गरी निजलाई छाजिर गराई सो निवेदन समिति समक्ष पेश गर्नुपर्नेछ ।

(२) समितिले उपदफा (१) बमोजिमको निवेदन पेश हुन आएमा पक्षलाई नयः उजुरी दर्ता गर्न नलगाई उक्त निवेदनबाट नै आवश्यक कारबाही गरी निर्णय गर्नुपर्नेछ ।

(३) उपदफा (२) मा उनसुके कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको निवेदनको व्यहोराबाट निवेदन समितिको क्षेत्राधिकार भित्र नपर्ने विषयमा परेको देखिएमा समितिले उक्त विषयमा क्षेत्राधिकार ग्रहण गर्ने अदालत वा निकाय समक्ष जान सुनाईदिनुपर्नेछ ।

चलनचलाउने सूचना: (१) अभिलेख प्रशासकले समितिको निर्णय बमोजिम चलन चलाई पाउन निवेदन परेमा चलन चलाउने मिति खुलाई फलानो मितिमा फलानो घर जागाको चलन चलाउन कर्मचारी खटिई आउने हुँदा सो मिति झागावै घर जरगा खाली गरीदिनु भनि चलन दिनपर्ने पक्षको नाममा सूचना जारी गर्नुपर्नेछ ।

(२) चलनदिनपर्ने सम्पति उजुरीको पश्चात्तोहक अन्य कसैको भोगचलनमा रहेको भएमा अभिलेख प्रशासकले सोहि पक्षको नाममा उपदफा (१) बमोजिमको सूचना जारीगर्नुपर्नेछ ।

(३) उपदफा (१) बमोजिम तोकिएको मितिमा खटिईजाँदा प्रजनगा खाली गरेको भए सम्बन्धित कर्मचारीले चलन चलाई दिएको मुचुल्का खडागरी तथा घरजनगा खाली नगरेको भए खाली गराई चलन चलाई चलन चलाएको मुचुल्का खडा गरी प्रतिवेदन साथ अभिलेख शाखामा पेश गर्नुपर्नेछ ।

परिच्छेद-१०

विविध

८७. नक्कल निवेदन: (१) समिति समक्ष दर्ता रहेको उजुरीको कुनै सरोकारबाला पश्चाते विवादको मिसिलमा रहेको कुनै कागजपत्रको नक्कल लिनको लागि निवेदन दिएमा समितिले उक्त पक्षलाई सो कागजको नक्कल उपलब्ध गराउन पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको निवेदन दिंदा सम्बन्धित पक्षले उजुरी शाखामा रहेको मिसिलको नक्कल लिनुपर्ने उजुरी प्रशासक तथा अभिलेख शाखामा रहेको मिसिलको नक्कल लिनुपर्ने भएमा अभिलेख प्रशासक समक्ष निवेदन पेश गर्नुपर्नेछ ।

(३) उपदफा (१) बमोजिमको निवेदन दिनको एघार को अगावै पेश भएमा सम्बन्धित कर्मचारीले सोहि दिन र सम्बन्धित भन्दा पछी पेश भएमा सम्भव भएसम्म सोहि दिन नभासोको भोलिपलट नक्कल उपलब्ध गराउनेछ ।

(४) उपदफा (१) बमोजिम निवेदन दिंदा फरक फरक उजुरीको लागि फरक फरक निवेदन दिनपर्नेछ ।

(५) विवादको कुनै पक्षले उपदफा (१) बमोजिमको निवेदन दिंदा नक्कलको सूचना कागजपत्रको फोटो खिच्ने अनुमति मागेमा सो दिनपर्नेछ ।

(६) नक्कल निवेदन दिंदा अनुसूची-१५ बमोजिमको ठाँचामा दिनपर्नेछ ।
नक्कल दस्तुर: (१) सम्बन्धित प्रशासकले दफा ८८ बमोजिम नक्कल वा फोटो खिच्नको लागि निवेदन दिनेपक्षसँग देहाय बमोजिमको दस्तुर लिई नक्कल उपलब्ध गराउनुपर्नेछ:

(७) नक्कलको हकमा सक्कल पानाको प्रति पृष्ठको रु ५।- रूपैयाँको दरले; समितिको निर्णय कागजको हकमा प्रति सक्कल पानाको प्रति पृष्ठको रु ५।-रूपैयाँको दरले; तथा लिखत कागजपत्रको नक्कल नलिई फोटो खिच्न चाहेमा प्रति पानाको रु ५।- रूपैयाँको दरले ।

(८) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम नक्कल दस्तुर नलाग्ने पक्षलाई यस दफा बमोजिमको दस्तुर लाग्नेछन् ।

(९) यस दफा बमोजिम नक्कल उतार गरी लैजाने पक्षले नक्कल उतार गर्दा लागेको खर्चको व्यवस्था आफे गर्नुपर्नेछ ।

दस्तुर उल्लेख गर्ने: (१) नक्कल प्रमाणित गर्ने सम्बन्धित प्रशासकले नक्कल प्रमाणित गर्दा नक्कल लैजाने पक्षको नाम घर तथा उजुरीमा हैसियतका साथे नक्कल उतार गरेवापत

दाखिल गरेको दस्तुर र नकल पाना समेत उल्तोख गरी
नकल दिएको व्यहोरा जनाई नकल प्रमाणित गर्नुपर्नेछ ।
१०. दस्तुर चुक्ता नभई नकल नदिइनः सम्बन्धित प्रशासकले
यस ऐन बमोजिम नकल माग्ने पक्षले नकल उतार गर्दा
दफा ८९ बमोजिम लाग्ने दस्तुर दाखिल तगदासिम्म नकल
दिनेदेहन र सो नकलको आधिकारिकता प्रमाणित गर्न
पाउनेदैन ।

११. प्रचलित कानून बमोजिम हुने: यस ऐनमा जुनसुकै कुरा
लेखिएको भए तापनि उजुरीसँग सम्बन्धित प्रचलित
कानूनमा कुनै कुरा लेखिएको भए सोमा लेखिए जतिको
हकमा सोहि बमोजिम हुनेछ ।

१२. नियम बनाउने अधिकार: समितिले यस ऐनको प्रभावकारी
कार्यान्वयनको लागि आवश्यक नियम बनाउन सर्वसनेछ ।

अनुसूची-१
(दफा ८ को उपदफा (२)सँग सम्बन्धित)

उजुरीको ढाँचा
न्यायिक समिति समक्षपेश गरेको
निवेदन-पत्र

बुनसरी जिल्ला कोशी गाउँपालिका बडा नं.....बस्ने
को छोराछोरी/श्रीमती/ वर्ष... को
.....(प्रथम पक्ष) निवेदक

विशद
बुनसरी जिल्ला कोशी गाउँपालिका बडा नं.....बस्ने
को छोराछोरी/श्रीमती/ वर्ष... को
(दोश्रो पक्ष) निवेदक

विषय: सम्बन्ध विच्छेद

म निम्न बुद्धाहस्ता लेखिए बमोजिम निवेदन गर्दछु :
१. म निवेदक र यस विवादको दोस्रो पक्षविच संवत २०६९
सालमा सामाजिक परम्परा अनुसार विवाह गरिएको हो । विवाह
पापशात २ वर्षसिम्म अर्थात २०७१ सालसम्म हार्मीविच सुम्धर
पापत्य जीवन रहेको थियो । हार्मीबाट २०७१ साल जेठमा १
घोराको समेत जायजन्म भएको छ । एक आपसमा लोगने
रपारनीविचको सहमति र सहकार्यमा छोरा जन्मेपछी क्रमशः
सामस्या देखिए जान थाल्यो । २०७१ सालको तिहारमा माइत
गापची उनी घर आइन् । पटक पटक घर आउन फोनबाट
मानोध गरे । २ पटकसम्म लिन गाँ । तर निजले तिमीसँग

- मेरो जीवन चलन सकैदैन, म घर जान सक्किन, तिमी जे गर्नुपर्छ गर भनि ठाडो जबाफ दिन थालिन । के कारणले यस्तो हुन गयो भनि सोहदा अब तिमो र मेरो सम्बन्ध छैन आफुखुसी गर र मलाई सम्पर्क नगर, गरेमा रामो हुँदैन भनि धाक धम्की र त्रास मसेत दिन । लामो समयसम्म मत फर्केला र घर आउलिन भनि पर्खी वर्से तर आईनन । करिव ३ वर्षपछी अर्थात २०७४ साल भाइ महिनामा पुनः लिन गाएं तर विपक्षी मसँग वोल्दै नबोली घरभित्र छिरिन र साला जेठान पठाई शारीरिक आक्रमण गर्न सम्मको कार्य गरी मलाई तथानाम गालि गलौच गरे । मुखिकलाले ज्यान जोगाई निराश भएर घर फर्किएं र अब दोस्रो पक्ष श्रीमती मसँग पुनः फर्कि आउने र दाम्पत्य जीवन सुमधुर हुने सम्भावना नभएकोले पारिवारिक विवाद निरुपणका लागि यो निवेदन दिन आएको छु ।
२. यस समितिबाट दोस्रो पक्ष झिकाई जे जो बुझनुपर्छ बुझी विवाद निरुपण गराईपाउँ ।
३. यस गाउँपालिकाबाट जारी भएको स्थानीय न्यायिक कार्यविधिको दफा बमोजिम निवेदन दस्तुर रु...., दोस्रो पक्ष १ जनालाई म्याद सूचना दस्तुर रु पाना २ को निवेदनको प्रतिलिपि दस्तुर रु समेत गरी जम्मा रु यसै निवेदनसाथ दाखिल गरेको छु ।
४. यो निवेदन स्थानीय सरकार संचालन ऐन, २०७४ को (२) अनुसार यसै समितिको अधिकारक्षेत्र भित्र पर्दछ ।
५. यो निवेदन हदम्याद भित्रे छ र म निवेदकलाई यस विषयमा निवेदन दिने हक्कदेया प्राप्त छ ।
६. यस विषयमा अन्यत्र कहीं कर्ते कुनै निकायमा कुनै प्रकारको निवेदन दिएको छैन ।

अनुसूची-२

(दफा ९को उपदफा (१)सँग सम्बन्धित)

उजुरी दर्ता गरेको निस्साको ढाँचा

श्री
..... ।

विषय: उजुरी दर्ताको निस्सापन सम्बन्धमा ।

बस्ने तपाईं बस्ने
ले का विरुद्धमा भनीउजुरी दर्ता गर्न
ल्याएकोमा आजको भिति मा दर्ता
त् कायम भएकोले यो निस्सा जारी गरिदिएको छ ।

अधिकृत कर्मचारी

दस्तखतः.....

मिति:.....

चारी
प्रतिवादी

इति संवत्
साल.....महिना.....गते.....रोज शुभम् ।

अनुसूची-३

(दफा ९को उपदफा (२)सँग सम्बन्धित)

तारिख भएर्इ

न्यायिक समिति

कोरोडी गाउँपालिकामा खडा गरिएको तोरेख भरपाई

प्रतिवादी

चारी

मुदा

मिति मा
भएकोले सोही दिन बजे यस कोशी गाउँपालिकाको
न्यायिक समिति / कार्यालयमा उपस्थित हुनेछ भनी सही गर्ने
काम

.....

अनुसूती-४ (दफा ९ को उपदफा (३)सँग सम्बन्धित)

तारिख पर्चा

त्यागिक समिति

कोशी गाउँपालिकाबाट
जारी भएको तोरेखको पर्चा

वादी

प्रतिवादी

मिति मा काम गर्ने
बजे हाजिर हुन आउनुहोला ।

फाँटवालाको दस्तखत
मिति
विषय सम्बन्धित विवरण

अनुसूती-५

(दफा १५ को उपदफा (३)सँग सम्बन्धित)

प्रतिवादको ढाँचा

लिखित जवाफको नमूना
त्यागिक समिति समक्ष पेश गरेको
लिखित जवाफ

प्रथम पक्ष

युनसरी जिल्ला कोशीगाउँपालिका वडा नं.... बस्ने
लिखितजवाफ (नाता सम्बन्धितले ख गर्ने) वर्ष
प्रस्तुतकर्ता को

दोस्रो पक्ष

युनसरी जिल्ला कोशी गाउँपालिका वडा
नं.... बस्ने को छोरा विवर
विपक्षी (निवेदक)

विषय सम्बन्धित विवरण

म निम्न वैदाहरुमा लेखिए वमोजिम निवेदन गर्दछु : । यसमि
१. म लिखित जवाफ प्रस्तुतकर्ता र विपक्षी निवेदकविच
संवत २०६९ सालमा सामाजिक परम्परा अनुसार विवाह
भएको व्यहोरा ठिक हो । हामीबाट २०७१ साल जेठमा
१ छोराको समेत जायजन्म भएको ठिक हो । २०७१
सालको तिहारमा माइत गएपछी म घर नफकेको, पटक

पटक घर आउन फोनबाट अनुरोध गरेको, २ पटकसम्म
 लिन आएको तर म घर नगएको, मैले विपक्षी निवेदकलाई
 दामपत्य जीवन चल्न नसक्ने भनेको र मेरा दाईभाइले
 शारीरिक आक्रमण गर्ने सम्मको कार्य गरेकोभनि
 कपोलकलिप्त दुठा र हुँदै नभएका निराधार व्यहोरा उल्लेख
 गरी विवाद गरेको कुरा उल्लेख गर्न चाहान्छु ।

२. मलाई विपक्षी निवेदक समेत मिली गाली गलौच, डर,
 धाक, धम्की देखाई हातपात गरी घरबाट निकाला गरेपछी म
 माइतीमा आई बसेकी हुँ । विवाह भएको केही वर्षपछी
 विना कारण ममाथी विभिन्न किसिमका आरोप लगाई अपमान
 गर्ने, गाली गलौच गर्ने लगायतका कामहर हुँदैगए ।
 परिवारका अन्य सदस्यहरूले म माथी धुण गर्ने, बोलचाल
 नगर्ने जस्ता कार्य गरेपनि विपक्षीबाट केही समय मलाई ने
 समर्थन र सहयोग गर्दै आएका थिए तर पछी विपक्षी
 निवेदक समेत उनिहरूसँग मिले र मलाई जवरजस्त गरबाट
 निकाल्ने कार्यमा सहभागी भए । के कुन कारणले वा मेरो
 के गलीले यसो गरेका हुन भनि तुडा बेलाबेला दाइजो
 नल्याएको भनि माइती पक्षसमेतको आलोचना गर्ने गरेका
 थिए । सायद उनिहरूलाई दाइजोकै लोभका कारण मलाई
 घरबाट निकालीदिएका हुनुपर्दछ । मैले कुनै गल्ती नगरेको
 र विपक्षी लोभनेसँग पूर्ववत माया, सदाच र सम्मान यथावत
 रहेकोले लोग्ने स्वास्थीको सम्बन्ध यथावत कायम गरिपाउँ ।

३. परबाट जवरजस्त निकालेपछी ४ महिनाको नावालक
 कुरा कार्यी च्यापेर माइती आएको झाउँ ३. विसम्म
 बैधुपर, सम्पर्कविहिन वसी अहिले एकासी सम्बन्ध विच्छेदको
 मान परी निवेदन दिनु आफैमा आश्वर्यजनक लागेको छ, सत्य
 ताप तुषि कानून बमोजिम गरिपाउँ ।

४. बाट जारी भएको स्थानीय न्यायिक
 लिखित जवाफ वापत दस्तुर कार्यविधीको दफा
 नियेदनसाथ दाखिल गरेको छु । रु
 यो लिखित जवाफ म्यादभित्र लिई म आफै उपस्थित
 भएको छु ।
 यस विषयमा अन्यत्र कर्तृ कर्तृ निकायमा कुनै
 बाकरो निवेदन दिएको छैन ।
 यसमा लेखिएका व्यहोरा ठिक साँचो सत्य हुन् कुठा
 कानून बमोजिम संजाय भोग्न तथार छु ।

..... सत्त महिना साल
 गतेरोज शुभम् ।

अनुसूची-६

(दफा २० को उपदफा (६)सँग सम्बन्धित)

न्यायिक समितिबाट जारी भएको

म्यादसूचना

वस्ते को नाममा कोर्शी
गाउँपालिका कार्यालयबाट जारी भएको १५ (पन्थ) दिने सूचना

वस्ते

ले विवाद परेको भनि तपाईंको विरुद्ध विवाद सो को प्रतिलिपि यसै साथ पठाईएको विवेदन दर्ता गरेको हुँदा सो को रित पूर्वक तामेल भएको । अतः तपाईंले यो म्याद वुङ्गेको वा रित पूर्वक तामेल भएको ग्मितिले १५ पन्थदिन भित्रमा आफ्नो भनाइ सहित आफैं वा कानून वमोजिमको वारेश मार्फत यस कार्यालयमा हाजिर हुन आउनुहोला । अन्यथा कानून वमोजिम हुने व्यहोरा जानकारी गराईन्छ ।

इति सम्बत महिना साल जिल्ला गाउँपालिका वडा नं.....
शुभम् गते रोज वस्ते

अनुसूची-७

(दफा ४२ को उपदफा (१)सँग सम्बन्धित)

निर्णयको ढाँचा

न्यायिक समिति

सदस्य

सदस्य

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

अनुसूची-७

(दफा ४२ को उपदफा (१)सँग सम्बन्धित)

निर्णयको ढाँचा

न्यायिक समिति

सदस्य

सदस्य

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

(१) गाउँपालिका वडा नं. नक्स सिट नं. कि.नं.क्षे.फ. को घरजगगामा पश्चिम तरफका कि.नं.का संधियार विपक्षीले घरनाउँदा आफ्नो घरजगगामा सिमानासम्म आई जोडि बनाएको तरछत तथा बलेसीको पानी आफ्नो घर कम्पाउण्डभित्र झार्नेगर बनाएको हुँदा सो बलेसी बन्द गराइपाउँ भन्ने निवेदकको निवेदन व्यहोरा ।

(२) गाउँपालिकाबाट प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड बमोजिम इजाजत प्राप्त गरी भवनको नक्सा समेत स्थीकृत गराई सो नक्सा बमोजिम भवन निर्माण गरेको हुँ । विपक्षी निवेदकले भने बमोजिम आफ्नो घरको छ्हत तथा बलेसीको पानी निजको घर कम्पाउण्डभित्र झार्ने नगरेको आफ्नै घरजगगाम झार्ने गरेको हुँदा हुठा निवेदन खारेज गरिपाउँ भन्ने प्रत्यर्थिक लिखित जवाफ ।

(३) गाउँपालिकाबाट स्थलगत निरिक्षण तथा सर्वेक्षण गर्न गएका प्राविधिक टोलिले स्थलगत निरिक्षण गरि सिंति.....मा पेश गरेको स्केच सहितको प्रतिवेदनबाट प्रत्यर्थिको घरटर्फबाट छ्हत तथा बलेसीको पानी खस्दा निवेदकको कम्पाउण्डभित्र पनि गरेको देखिन्छ भन्ने व्यहोरा उल्लोखित भएक

(४) विवादका दुवै पक्षलाईमेलमिलाप गराउने प्रयोजनक लागि.....गाउँपालिकाबडा नं. रहेको मेलमिलाप केन्द्रमा पठाउँदा मेलमिलाप हुन नसकी फर्किआएको ।

निर्णय

हुँ एक पक्षलाई सुनबाईको लागि आज पेशी लोकिएकोमा विवादका सम्बन्धित पक्षहरू स्वयमं तथा निजहरूबाट समेतको भनाई सुनी पुनः मिलापव्र गर्नहिस भनि शाराउँदा बुझाउँदा पनि मिलापव्र गर्न मझुर नगर्न भएकोले फाइलमा संलग्न प्रमाण कागजहरूको समेत मूल्याङ्कन गरी राधानीय सरकार संचालन ऐन २०७४ को दफा ४९(२) कामोजिमनिर्णय दिनुपर्ने हुन आई निर्णयर्थ विचार गर्दा निवेदकको कि. नं....को पश्चिमात्प्रत्यर्थिको कि.नं....को घरजगगा जोडिएर रहेकोमा विवाद देखिएन । निवेदकको भनाई अनुसार आफ्नो घर कम्पाउण्डभित्र प्रत्यर्थिको छ्हत तथा बलेसीको पानी झारेको हेराउन भनि स्थलगत रूपमै जाँचबुझ गरी प्राविधिक प्रतिवेदन पेश गर्न कार्यालयबाट खाटि गएका प्राविधिक कर्मचारीले भिति.....मा पेश गरेको स्केच सहितको प्राविधिक प्रतिवेदन समेतबाट निवेदकको माग दावी बमोजिम आफ्नो घर कम्पाउण्डभित्र प्रत्यर्थिको छ्हत तथा बलेसीबाट पानी झार्ने गरेको भावे पुष्ट हुने देखिन्छ । प्रत्यर्थिले यस कार्यालयबाट पारित गरेको नक्सामा समेत छ्हत तथा बलेसीको पानी आफ्नै घरजगगाम झार्ने भनि देखाईएको र निवेदकको घर कम्पाउण्डभित्र पानी झार्न पाउनुपर्दै भनि प्रत्यर्थिले दावी विरोध गर्न समेत नसकेको र पञ्चलित कानून र प्रचलनबाट समेत अर्काको घर कम्पाउण्डभित्र आफ्नो छ्हत तथा बलेसीको पानी झार्न पाउने नदेखिएको हुँदा निवेदकको माग बमोजिम प्रत्यर्थिले आफ्नो छ्हत तथा बलेसीबाट आफ्नै घर जगगामा पानी झार्ने प्रवन्ध गर्नुपर्ने देखिन्छ । निवेदकको घर कम्पाउण्डमा पानी झार्न नपाउने ठहर्दै । सो हुँलाई तपशिल बमोजिम गर्नु ।

तपशिल

- सरोकारवालाले नक्कल माग गर्न आएमा नियमानुसार दस्तर लिई नक्कल दिनु ।
- यो निर्णयमा चित नबुझे ३५ दिनभित्र जिल्ला अदालतमा पुनरावेदन गर्न जानु भनि प्रत्यर्थीलाई सुनाइदिनु ।
- म्यादभित्र पुनरावेदन नपरेमा कानून वमोजिम निर्णय इति संवत् गर्नु/गराउनु ।

साल.....महिना.....गते.....रोज शुभम् ।

आदेश

विषय: पिडितलाई उपचार गराउने सम्बन्धमा ।
जिल्ला गाउँपालिका बडा नं.....वस्ते प्रथम पक्ष
विवर
जिल्ला गाउँपालिका बडा नं.....वस्ते दोस्रो पक्ष
पासमा निवेदकको माग वमोजिमजिल्ला बडा नं.....वस्ते को छोरा/छोरी वर्षको नातिले आफुलाई असाध्य रोग लागि नियमित रूपमा उसाको २ पटक मृगोला डायलोसिस गर्न चिकित्सकले शिफारिस गरेकोमा एकाघरका छोरा वर्षको ले नियमित रूपमा डायलोसिस गर्न अटेर गरेका, घरि घरि रूपैया नभएको बहाना गर्ने गरेको, कहिले कहिले

कार्यालयको कामको व्यस्तताले फुर्सद नमिलेको आदि कारण जनाई आफुले नियमित प्राप्त गर्नुपर्ने स्वाथ्य सेवा प्राप्त गर्न नसेको हुँदा आफ्नो जीवन झनझन खतरायुक्त बन्दै गएको भनि अस्पतालको चिकित्सकको पुर्जा र शिफारिस सहित पेश हुन आएको निवेदन उपर प्रारम्भिक रूपमा जाँचबुझ गर्दा व्यहोरा मनोसिव देखिएको हुँदा हाललाई निवेदकको लागि चिकित्सकले शिफारिस गरे बमोजिम हेरेक हसा २ पटक डायलोसिस गर्नु गराउन तथा निजको स्वाध्यलाभका लागि आवश्यक अन्य प्रवन्ध समेत निलाउनु भनि स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४९(द) बमोजिम विपक्षी को नाममा यो अन्तरिम संरक्षणात्मक आदेश जारी गरिएका छौं । यो आदेश नियमित सामेल राखी विपक्षीलाई लेखी पठाईदिनु । यो आदेश अनुसार उपचार भएको जानकारी प्राप्त गरी नियमित सामेल राख्नु र नियमानुसार पेश गर्नु ।

इति संवत् साल महिना....गते रोज..शुभम् ।

अनुसूची-१

दफा ५३को उपदफा (२)सँग सम्बन्धित	मिलापत्रको लागि निवेदनको ढाँचा
.....गाउँपालिका न्यायिक समितिसमक्ष पेश गरेको मिलापत्रको संयुक्त निवेदनपत्रगाउँपालिका वडा ने
.....जिल्लागाउँपालिका वडा ने
.....को/धोरी/श्रीमति
(पाता पक्ष) निवेदक	(पाता पक्ष) निवेदक
.....जिल्ला गाउँपालिका वडा नेवस्ते वर्ष
(पाता पक्ष) लिखित जवाफकताःवस्ते वर्ष

विषयः सम्बन्ध विच्छेद ।

सामाजिक निवेदन गर्दछौः:	सामाजिक संवत् २०६९ सालमा सामाजिक परम्परा अनुसार गरिएकोमा करिव २ वर्षसम्म सुमधुर दामपत्य जीवन बाटो बियो । हामीबाट २०७१ साल जेठमा १ छोरको समेत जीवनमा अपेक्षा, सोहि वर्ष २०७१ सालको तिहारमा माइत गरिएको, पर नआएको, पटक पटक घर आउन फोनबाट अनुरोध गर्न गएको तर उल्टै कुटपिट गरी पठाएको भनि गरिएको निवेदन परेको ।
-------------------------	--

२. आफुलाई दाइजो नल्याएको निउंबाट घरमा हेला गरेको
अपमान गरी जबरजस्त घरबाट निकाला गरेको हो । आपु
खुशीले माइत गई वसेको होइन अझपनि लोगनेप्रति आफ्न
यथावत माथा, सद्गवर र सम्मान रहेकोले लोगने स्वास्त्रिको सम्बन्ध
यथावत कायम गराईपाउँ भन्ने प्रत्यर्थिको लिखित जबाफ रहेको ।

३. हामी झागडा गरि आयौ, केहीर्वा लोगने स्वास्त्री छुटिए
वस्यौ, हामीबाट एक सन्तानको जायजन्म समेतभैसकेको छ
घरमा सामान्य घरायसी विषयले मनमुटाव भई लोगने स्वास्त्र
अलग अलग वसेकोमा गाउँपालिका /
न्यायिक समिति मार्फत बडा नं अन्तर्गतको
मेलमिलाप केन्द्रमा
मेलमिलापकर्ता
को पहलमा ए.....क आपसमा छलफल गरी मि
आएको व्यहोरा यो छ की विगतमा जे जस्ता विषय
असमझदारी तथा बेमल भएको भएतापनी हामीकिच एक अकिञ्चित
विश्वास, सद्भाव र प्रेम कायमै रहेकोले लोगने स्वास्त्रिको सम्बन्ध
विच्छेद गरी पाउँ भन्ने निवेदन दाबी छोडि पुनः सम्भव सम्बन्ध
साथ दाम्पत्य जीवनलाई व्यवस्थित ढंगले अगाडि बढाउने छौं
निवेदकको घरमा तत्काल लोगने स्वास्त्री मिलि वस्ते वातावर
नहुने भएकोले छुहै ठाउमा डेरा लिई वस्त हामी दुवै पक्ष सह
भएकाले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १
वमोजिम यो मिलापनको संयुक्त निवेदन पेश गरेका (२) क्षे
त्रेलिखिए वमोजिम मिलापन गरी पाउँ ।

४. गाउँपालिक
स्थानीय न्यायिक कायमिकी
वमोजिम यो मिलापनको संयुक्त निवेदन दस्तुर बापत रु
यसेसाथ संलग्न छ ।

५. यसमा लेखिएका व्यहोरा ठिक साँचो हुन्, सुठा ठहरे कानून
वमोजिम सहूला बुझाउँला ।
निपालकहरु

प्रथम पक्ष
दोस्रो पक्ष
सात
महिना.....गते.....रोज शुभम् ।

अनुसूची-१०
(दफा ५३ को उपदफा (५)सँग सम्बन्धित)

मिलापत्रको ढाँचा

..... गाउँपालिका न्यायिक समितिसमक्ष पेश गरेके
 मिलापत्रको संयुक्त निवेदनपत्र

जिल्ला वडा नं वर्णने

को छोरा /छोरी/श्रीमति
 वर्ष को

(प्रथम पक्ष) निवेदक

विरुद्ध

..... जिल्ला गाउँपालिका/, वडा/ा नं
 लिखित जवाफकर्ता..... को
 वर्ष (दोस्रो पक्ष)

विषय : सम्बन्ध विच्छेद।

हामी निवेदक निम्न लिखित निवेदन गर्दछौँ :

१. हामीविच संवत २०६९ सालमा सामाजिक परम्परा अनुस
 विवाह गरिएकोमा करिव २ वर्षसम्म सुमधुर दाम्पत्य जीव
 रहेको थियो । हामीबाट २०७१ साल जेठमा १ छोराको सभ
 जायजन्म भएको, सोहि वर्ष २०७१ सालको तिहारमा माझ
 गएपछी घर नआएको, पटक पटक घर आउन फोनबाट अनुर
 गरेको, लिन गएको तर उल्टै कुटपिट गरी पठाएको भ
 निवेदकको निवेदन परेको ।

{५६}

२. आफुलाई दाइजो नल्याएको निउँबाट घरमा हेला गरेको,
 अपमान गरी जवरजस्त घरबाट निकाला गरेको हो । आफु
 एउशीले माइत गई वसेको होइन अझपनि लोगेनप्रति आफ्नो
 व्यावत माया, सझाव र सम्मान रहेकोले लोग्ने स्वास्त्रनीको
 सच्चन्ध यथावत कायम गराईपाउँ भन्ने प्रत्यर्थीको लिखित
 जवाफ रहेको ।

३. हामी झगडा गरि आयो, केहीवर्ष लोग्ने स्वास्त्रनी छुटिएर
 घर्यो, हामीबाट एक सन्तानको जायजन्म समेतभैसकेको छ ।
 घरमा सामान्य घरायसी विषयले मनमुटाव भई लोग्ने स्वास्त्रनी
 अलग अलग वसेकोमा गाउँपालिका
 /घरमहानगरपालिका/ महानगरपालिकाको न्यायिक समिति
 पार्षदत वडा नं अन्तर्गतको
 को पहलमा एक मेलमिलाप केन्द्रमा मेलमिलापकर्ता
 आपसमा छलफल गरी मिली आएको व्यहोरा यो छ की विगतमा
 जे जरता विषयमा असमझदारी तथा बेमेल भएको भएतापनी
 हामीविच एक अकाप्रिति विश्वास, सदभाव र प्रेम कायमै रहेकोले
 लोग्ने स्वास्त्रनीको सम्बन्ध विच्छेद गरी पाउँ भन्ने निवेदन दावी
 ४. पुनः सुमधुर सम्बन्धका साथ दाम्पत्य जीवनलाई
 लिपारिथत ढंगले अगाडि बढाउने छौँ । निवेदकको घरमा तत्काल
 लिई वर्न गरिएकोमा करिव २ वर्षसम्म सुमधुर दाम्पत्य जीव
 रहेको थियो । हामीबाट २०७१ साल जेठमा १ छोराको सभ
 जायजन्म भएको, सोहि वर्ष २०७१ सालको तिहारमा माझ
 गएपछी घर नआएको, पटक पटक घर आउन फोनबाट अनुर
 गरेको, लिन गएको तर उल्टै कुटपिट गरी पठाएको भ
 निवेदकको निवेदन परेको ।

{५७}

गाउँपालिका स्थानीय न्यायिक कार्यविधी वर्मोजिम
यो भिलापत्रको संयुक्त निवेदन दर-तुर बापत र यसेसाथ
संलग्न छ ।

५. यसमा लेखिएका व्याहोरा ठिक साँचो हुन्, शुश्रा ठहरे कानून
वर्मोजिम सहुला वुझाउँला ।

गाउँपालिका सहुला वुझाउँला !

..... गाउँपालिका समक्ष पेश गरेको निवेदन

..... गाउँपालिका समक्ष पेश गरेको निवेदन

अनुसूची-११

(दफा ६०को उपदफा (३)सँग सम्बन्धित)

मेलमिलापकर्तमा सूचीकृत हुने निवेदन ढाँचा

न्यायिक समिति

विषयः मेलमिलापकर्तीमा सूचीकृत हुन पाउँ ।

विषयमा तपसिलमा उल्लेखित कागजातहरको
भागलिए साथे राखी गाउँपालिकाको न्यायिक
समिति अन्तर्गतका मेलमिलाप केन्द्रमा सूचीकृत
मेलमिलाप गराउन अनुमती पाउँ भर्नी निवेदन गर्दछु ।

इति संवत् रोज शुभम् ।

साल..... रोज महिना..... गते..... रोज शुभम् ।

विषयमा तपसिलमा उल्लेखित कागजातहरको
भागलिए साथे राखी गाउँपालिकाको न्यायिक
समिति अन्तर्गतका मेलमिलाप केन्द्रमा सूचीकृत
मेलमिलाप गराउन अनुमती पाउँ भर्नी निवेदन गर्दछु ।

१) नागरिकता प्रमाणपत्रको छाँयाकपी,
२) स्नातक तहसम्म उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्रको
छाँयाकपी,

३) मेलमिलापकर्ताको तालिमप्राप्त गरेको प्रमाणपत्रको
छाँयाकपी,

४) मेलमिलाप सम्बन्धी अनुभव र
५) छयितागत विवरण (Bio-data)

निवेदक

नाम थरः:

दस्तखतः:

मितिः:

अनुसूची-१२

(दफा ७६ को उपदफा (१) सँग सम्बन्धित)

गाउँपालिकाको न्यायिक समिति समक्ष पेश गरेको

भरिभराउको निवेदन पत्र

विषय: भरिभराई पाउँ भन्ने वारे ।

निवेदक वस्ते...../वादी/प्रतिवादी

विरुद्ध

विपक्षी..... वस्ते...../वादी/प्रतिवादी

म निवेदक निवेदन वापत रु १०। - दस्तुर साथे राखी निम्न व्यहोरा

निवेदन गर्दछु ।

- १ उपरोक्त विपक्षी संगको उल्लेखित मुद्दा यस गाउँपालिका/नारापालिकाको न्यायिक समितिको मितिको निर्णय बमोजिम मैते यस कार्यालयमा राखेको दस्तुर/रकम मितिजिल्ला अदालतको फैसलाको शी..... बमोजिम मैते भरि भराई पाउने ठहर भएको हुँदा उक्त रकम भरि भराई पाउन यो निवेदन पेश गरेको हुँ ।
- २ मैते यस कार्यालयमा जम्मा गरेको दस्तुर /रकमको भरपाई/रसिद/भोचरको सकलै प्रति र सम्मानीत श्रीजिल्ला अदालतको अन्तिम फैसलाको च्याकपी यसै साथ संलग्न छ ।
- ३ यसमा लेखिएको व्यहोरा ठिक हो , सुठा ठहरे सहुला बुझाउला ।

निवेदक

नाम थरः:

दस्तखतः:

मिति: :

अनुसूची-१३

(दफा ७७ को उपदफा (१) सँग सम्बन्धित)

चलन चलाउने निवेदन

गाउँपालिका.....मा पेश गरेको

भरिभराउको निवेदन पत्र

विषय: भरिभराई पाउँ भन्ने वारे ।

निवेदक वस्ते...../वादी/प्रतिवादी

विरुद्ध

विपक्षी..... वस्ते...../वादी/प्रतिवादी

मुद्दा

म निवेदक निवेदन वापत रु १०। - दस्तुर साथे राखी निम्न व्यहोरा निवेदन गर्दछु ।

- १उपरोक्त विपक्षीसंगको उल्लेख .मित मुद्दा यस गाउँपालिका/नारापालिकाको न्यायिक समितिको मितिको निर्णय भई उक्त घर जरगा..... भोग गर्न पाउने गरी निर्णय भएको छ सो सम्पति वा वस्तु मेरो हक भोग र स्वामित्वको हुने ठहर (उल्लेख गर्ने जिल्ला अदालतमा विपक्षीलेभएकोमा श्री पञ्चनारबलोकन गरेकोमा सम्मानीत अदालतबाट समेत मितिमा निर्णय हुँदा न्यायिक समितिके निर्णयलाई सदर गरी मेरे हक भोग कायम गरेको हुँदा सो मेरो हक भोगको कायम भएको सम्पति रहेको हुँदा शिक्षातिशिय मलाई उक्त सम्पति चलन चलाई पाउन यो निवेदन पेश गरेको छु ।
- २ यसे निवेदन साथ देहायका कागजातहरु संलग्न गरेको छु ।

कर्मा गरेको निर्णयको न्यायिक समितिले मिति
छाँचाकी

खको जिल्ला अदालतले गरेको मिति श्री
सदर फेसलाको छाँचाकी

गयस विवाद सम्बद्ध भिसिल यसे कार्यालयमा रहेको छ।

घलेखिएको व्यहोरा ठिक साँचो छ , सुना ठहरे कानून
बमाजिम सहुला डुङ्गाउला ।

निवेदक
निज.....
ईति
संवत
रोज गते महिना साल
शुभम् ।

अनुसूची-१४

(दफा ७९ को उपदफा (४) सँग सम्बन्धित)

सम्पति रोककाको अंदेश

संयोजक श्री

श्री

श्री

संवत

रोज

महिना

साल

शुभम् ।

वर्ष

वर्ष

को छोराछोरी/श्रीमति वर्ष

कोप्रथम) निवेदक

(पक्ष

जिल्ला गाउँपालिका

वर्ष नं

सालको निवेदन नं

आदेश

विषय: सम्पति हस्तान्तरण रोकका

वस्ते

वडा नं

वडा नं

वडा नं

वडा नं

विरुद्ध

जिल्ला.....गाउँपालिका वडा नं.... विपक्षी (दोश्रो
पक्ष).....वस्ते.....वर्ष.....को यसमा निवेदकको माग
कमोजिम.....जिल्ला.....गाउँपालिका/उपमहानगरपालिका/महा
नगरपालिका, वडा नं.... क्षे.फ.....कि.नं..... जगरामा
नानोको.....को नाममा रहेको अवाङ्डाको.....
वगफिटको चार तल्ले घर र लिग लगापात समेत
विपक्षी.....सम्पति निज विपक्षीबाट अन्य अंशियारहरुको मन्जुरी
विना हक हस्तान्तरण हुन सक्ने आंशका गरी निवेदकले दिएको
निवेदन उपर प्रारम्भिक रूपमा जाँचवृक्ष गर्दा व्यहोरा मनसिव

(दफा ८८ को उपदफा (६) सौंग सम्बन्धित)

नवकलको लागि निवेदन

न्यायिक समिति

..... गाउँपालिकामा पेश गरेको

निवेदन पत्र

हस्तान्तरण नगर्नु/गर्न नदिनु भनी मालपोत कार्यालयको नाममा

आदेश नभएसम्मका लागि उत्त घरजगराको हक

अर्को आदेश नभएसम्मका लागि उत्त घरजगराको हक

हस्तान्तरण नगर्नु/गर्न नदिनु २०७४ को दफा ४९. (६)

समेत स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४९. (६)

समेत स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४९. (६)

विषयः नक्ल पाउँ भन्ने बारे ।

..... बस्ने

निवेदक/वादी/प्रतिवादी

विरुद्ध

विपक्षी/वादी/प्रतिवादी

मुदाहः

म निवेदक निवेदन दस्तुर वापत रु. १०। - साथे राखी निल।

व्याहोरा निवेदन गर्दछुः:

(१) उपरोक्त विपक्षीसँगको उल्लेखित मुदामा अद्यगताको लागि देहायका कागजातहरु आवश्यक पेरेको हुँदा प्रमाणित प्रतिक्रिया पाउँ भनी यो निवेदन साथ उपस्थित भएको छु । तत गर्नाले प्रमाणित प्रतिलिपि पाउँ ।

दाय

{८५}

देखिएको हुँदा हाललाई प्रत्यक्षीको नाममा रहेको उल्लिखित
घरजगराको हक हस्तान्तरण गर्न सिफारिस निदिन बडालाई र
अर्को आदेश नभएसम्मका लागि उत्त घरजगराको हक
अर्को आदेश नभएसम्मका लागि उत्त घरजगराको हक
हस्तान्तरण नगर्नु/गर्न नदिनु भनी मालपोत कार्यालयको नाममा
समेत स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४९. (६)
समेत स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४९. (६)
बमोजिम यो रोकाको आदेश जारी गरिदिएका छौं । यो आदेश
समिल सामेल राखी सम्बन्धित कार्यालयहरुमा पठाईदिनु । यो
आदेश अनुसार रोका भएको जानकारी प्राप्त गरी सिसिल सामेल
राख्न र नियमानुसार पेश गर्नु । माहिना..... गते..... रोज
इति संचरत..... साल..... शुभम् ।

{८६}

ख)

ग)

घ)

ड)

- १) लेखिएको व्यहोरा ठिक साँचो छ, हुटा ठहरे कानुन बमोजिम
सहुला बुझाउला ।

इति समव् सात महिना गते रोज् ... शुभम्

आजाले

खोन्द गिरी

प्रमुख प्रशासकिय अधिकृत

प्रधान विप्र शिवराज अमरांशुरमणि

प्रधान विप्र शिवराज अमरांशुरमणि

प्रधान विप्र शिवराज अमरांशुरमणि

प्रधान विप्र शिवराज अमरांशुरमणि

प्रधान विप्र शिवराज अमरांशुरमणि